

मकै खेती प्रविधि हाते पुस्तिका



जिल्ला कृषि विकास कार्यालय
गोरखा



जिल्ला कृषि विकास कार्यालय
सिमल्पुर

मकै खेती प्रविधि हाते पुस्तिका



नेपाल सरकार
मिनिस्टरियों



नेपाल सरकार
मोर्टजा

માટે એતો પરિધિ



नेपाल सरकार
कृषि विकास मन्त्रालय
कृषि विभाग

फोन : ०११-६२०१२५
०११-६२०२५०

क्षेत्रीय कृषि विदेशनालय, मध्यमाञ्चल

जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोक, चौतारा

दुई शब्द

कृषकहरुको ज्ञान, सिप र क्षमताविकास गरी व्यवहारमा परिवर्तन ल्याउन प्रविधि तथा तालिमले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। स्थानिय रूपमा वर्षी देखि प्रयोग भईरहेका प्रविधि, सिकाइ र अनुभव तथा समय सापेक्ष जलवायु अनुकूल हुने र आवश्यकता अनुसारको प्रविधिको विस्तार गर्नु पर्ने दायित्व हास्तो हो। असल कृषि अभ्यासहरु (Good Agricultural Practices) परम्परागत ज्ञान, सीप र भोगाई तथा अनुसन्धानवाट प्रमाणित आधुनिक प्रविधिहरु सफल कृषिकर्मका लागि सहयोगी माध्यम बन्न सक्छ। सफल कृषिकर्म भनेको बाली, तरकारी, लगायत नगदेवालीको उत्पादन बढाउनु हो र तिनको वजारिकरण गरी आयआर्जन गर्नु हो। खेतीगर्दा आई पर्ने विभिन्न समस्या जस्तै रोग किराको प्रकोप, माटो, कृषि सामारी लगायत विविध पक्षहरुको उचित व्यवस्थापन गर्न सक्नु पनि सफल कृषि कर्म हो।

कृषकको जीवनस्तर सुधार, आयआर्जन र व्यवसायिकरणको एक मात्र आधार कृषि क्षेत्र नै बनिरहेको वर्तमान सन्दर्भमा सहज ढंगले प्रविधि विस्तार गर्ने अभियायले प्रविधि संगालो सहित मकै खेती उत्पादन प्रविधि हाते पुस्तिका तयार हुन गईहेकोमा खुशी लागेको छ। JICA Recovery & Rehabilitation from Nepal Earthquake Project को सहयोगमा तयार हुने यो पुस्तिका ग्रामिण क्षेत्रका कृषक लगायत कृषि क्षेत्रमा कार्यरत कृषि प्राविधिकहरुका लागि प्रशिक्षण सामारीको रूपमा प्रयोग हुन सक्नेछ। विशेष गरी मकै खेती उत्पादन प्रविधिहरुलाई समेतर तयार गरिएको यस हाते पुस्तिकाले गुणस्तरीय मकै खेती उत्पादनमा सुधार गरी उत्पादकत्व बढ़ि गर्न सहयोग पु-याउने अपेक्षा गरिएको छ।

JICA/RRNE र असल छिमेकी नेपालले यस पाठ्यक्रमको निर्माण, परिमार्जन, सम्पादन तथा सम्पुर्ण कार्यमा आर्थिक सहयोग पु-याउनु भएको छ। यस हाते पुस्तिकाको निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पु-याउनु हुने व्यक्तित्वहरु, जिल्ला कृषि विकास कार्यालयको प्राविधिक कर्मचारीहरु, सम्बन्धित कृषि सेवा केन्द्रका प्राविधिक कर्मचारीहरुमा आभार व्यक्तगर्न चाहन्छ। आगामि दिनमा अझै परिस्कृत रूपमा अन्य महत्वपूर्ण विषय वस्तुलाई समेट्ने गरी हाते पुस्तिका प्रकाशनका लागि सम्पुर्ण पाठक वर्ग, असल छिमेकी नेपाल र JICA Nepal बाट सहयोग पुगोस् भन्ने अपेक्षा गर्दछु।

फागुन २०७३

हिक्मत कुमार श्रेष्ठ
बरिष्ठ कृषि विकास अधिकृत

માટે એતો પરિધિ



नेपाल सरकार
कृषि विकास मन्त्रालय
कृषि विभाग

फोन नं.: ०१४-४२०९९३
फॉकस नं.: ०१४-४२१५६४
Email:gorkhadado@yahoo.com

क्षेत्रीय कृषि निर्देशनालय, पश्चिमाञ्चल

जिल्ला कृषि विकास कार्यालय

गोरखा



दुई शब्द


कृषि प्रधान देश नेपालको मध्य मूँ भागमा रहेको गोरखा जिल्लामा कार्यरत विभिन्न संघ-सम्पादक मध्ये JICA/Project on Rehabilitation and Recovery from Nepal Earthquake को आर्थिक सहयोग र Good Neighbors Nepal को कार्यन्वयनतामा बनेको यस हाते पुस्तिकामा निर्वाहमुखी र व्यवसायीक कृषकहरु, कृषिसंग सम्बन्धित प्राविधिकहरुलाई समेत अति सहयोग पुग्ने किसिमको प्राविधिक जानहरु समावेश भएको हुनाले कृषि उत्पादन तथा उत्पादकत्वको वृद्धि गरि गरिबि निवारण, खाद्य सुरक्षाको साथसाथै कृषकहरुको आयस्तर वृद्धिका लागि सहयोग पुग्ने देखिन्छ ।

यस मकै खेती प्रविधी हाते पुस्तिकामा समावेश भएका सैदान्तीक तथा व्यवहारीक उपलब्ध शैक्षिक सामाग्रीहरुलाई सान्दर्भिक आधारको रूपमा लिई यस अन्तर्गत मकैका जातहरुको पहिचान, मकै रोप्ने जमिनको तयारी तथा मलखाद व्यवस्थापन, विभिन्न मलखादहरुको महत्व कम्पोस्ट मलको तयारी, बीउको उमार शक्ति परिक्षण तरिका, सिचाइ, गोडमंल तथा भारपात नियन्त्रण विधि, मकै बर्लीमा लाग्ने प्रमुख रोग किराहरुको पहिचान एवम् व्यवस्थापन, बाली भित्राउने तरिका, भण्डारण विधि, आई.पि.एम. विधिहरु, जैविक विपादी प्रयोग जस्ता सम्पूर्ण प्राविधिक पक्षहरुलाई समेटीएकोले यस हाते पुस्तीकाले विशेष गरि कृषक वर्ग, सम्बन्धित प्राविधिकहरु लगायत अन्य पाठक वर्गहरुलाई अति उपयोगी हुने विचार लिईएको छ ।

अन्त्यमा अधक परिश्रमका साथ यो हाते पुस्तिका तयार गर्नुहुने JICA Project team र असल छिमेकी नेपालका सम्पूर्ण कर्मचारीहरु प्रति हार्दिक धन्यवाद प्रकट गर्दछ ।

यामकुमार श्रेष्ठ
वरिष्ठ कृषि विकास अधिकृत
जिल्ला कृषि विकास कार्यालय, गोरखा

प्रभु
श्रेष्ठ
प्रिय



विषय सूची

भाग-१ : मकै खेतीका विशेषताहरू

१. पृष्ठभूमि
२. हावापानी र माटोको अवस्था
 - २.१ हावापानी
 - २.२ माटो
३. मकैका प्रकारहरू
 - ३.१ बहुगारे मकै
 - ३.२ पोटिलो मकै
४. मकैका जातहरू

१
१
२
२
२
२
२
२
३
४

माग-३ : गुणस्तरीय बीउ उत्पादनका लागि प्राविधिक

पक्षहरू

| | |
|---|----|
| ५. मकै स्वेतीका लागि आधारभूत ज्ञान | ६ |
| ५.१ मकैको विरुवाका विभिन्न अवस्थाहरू | ६ |
| ५.२ मकै स्वेती र प्राविधिक कार्य | ९ |
| ५.३ जग्गाको छनोठ | १२ |
| ५.४ रोग र कीरा कम गराउनका लागि बाली चक्र | १२ |
| ५.५ एग्रोभेटबाट किनिएको बीउको उमारशक्ति परीक्षण | १३ |
| ५.६ रोप्तु भन्दा अगाडि बीउको उपचार | १४ |
| ५.७ जग्गिनको तयारी र छराई | १६ |
| ६. विरुवा बढने अवस्थामा गरिने कृषि क्रियाकलापहरू | २२ |
| ६.१ पहिलो कृषि कार्य : (रोपेको २५-३० दिनपछि) | २२ |
| ६.२ दोस्रो कृषि कार्य : (पहिलो कृषि कार्यको २५-३० दिन पछि) | २३ |
| ६.३ तेस्रो कृषि कार्य : (दोस्रो कृषि कार्यको २५-३० दिन पछि) | २३ |
| ७. सिंचाई | २४ |
| ८. गोडाई व्यवस्थापन | २४ |
| ८.१. मकैबालीमा हुने मुख्य झारहरू | २४ |
| ८.२. झारपात कसरी नियन्त्रण गर्ने तरिका | २५ |
| ९. प्रमुख रोग, कीरा र तिनको नियन्त्रण विधि | २५ |
| ९.१. रोग र कीराले आक्रमण गर्ने प्रमुख कारणहरू | २५ |
| ९.२ प्रमुख कीरा र नियन्त्रण विधि | २६ |

| | |
|---|-----------|
| ९.३ प्रमुख रोग र नियन्त्रण विधि | २६ |
| १०. मकै बालीको अवस्था अनुसारको आई.पि.एम. विधिहरू | ३० |
| १०.१ वनस्पतिक र जैविक विषादी | ३० |
| १०.२ वनस्पतिक वा जैविक विषादीको तयारी | ३० |
| ११. उपभोगका लागि मकै भित्र्याउने | ३२ |
| ११.१. भित्र्याउने समय | ३२ |
| ११.२ अण्डारण | ३३ |
| ११.३ मकैको बीउ आफै उत्पादन गर्ने विधि | ३४ |

विषय सूची

| | |
|--|-----------|
| भाग १ : गोबर मल (गोठेमल) | ३८ |
| १. परिचय | ३८ |
| २. राम्ररी पाकेको गोबर मलको प्रयोगले हुने फाईदाहरु | ३९ |
| २.१ माटोको उत्पादन क्षमतामा सुधार | ३९ |
| २.२ बोटविरुवाको लागि स्वस्थ | ३९ |
| २.३ प्राडगारिक पदार्थलाई दुक्ताउने साधन | ३९ |
| ३. गोबरमल बनाउनको लागि चाहिने वस्तुहरु | ३९ |
| ४. गोबर मल बनाउनको लागि ठाउँ | ४० |
| ५. गोबरमललाई राम्ररी कुहिनको लागि आवश्यक अवस्थाहरु | ४२ |
| ६. गाईवस्तुको पिसाब सङ्कलन र यसका फाईदाहरु | ४२ |
| ६.१ जनावरको पिसाबको सङ्कलन | ४२ |
| ६.२ गाईवस्तुको पिसाबको फाईदाहरु | ४३ |
| ७. गोबरमल बनाउँदा ध्यान दिनु पर्ने कुराहरु | ४३ |
| भाग २ : कम्पोष्ट मल | ४५ |
| ८. परिचय | ४५ |
| ९. कम्पोष्ट मलका फाईदाहरु | ४५ |
| १०. कम्पोष्ट मल बनाउनको लागि आवश्यक वस्तुहरु | ४६ |
| ११. कम्पोष्ट मल बनाउने ठाउँ | ४६ |
| १२. कम्पोष्ट मल बनाउने तरिका | ४६ |
| १२.१ खाइलमा कम्पोष्ट मल बनाउने प्रक्रिया | ४६ |
| १२.२ थुप्रोमा कम्पोष्ट मल बनाउने प्रक्रिया | ४९ |
| १३. राम्ररी पाकेको कम्पोष्ट मलर गोबर मलको पहिचान | ५१ |

भाग-१ : मकै सेतीका विशेषताहरू

१. पृष्ठभूमी :

नेपालमा खेती जरिने प्रमुख तीन बालीहरू मध्ये उत्पादनको आधारमा धानपछिको दोस्रो मुख्य बाली मकै हो । विशेषतः पहाडी क्षेत्रहरूमा मकैलाई महत्वपूर्ण खाद्य स्रोतको रूपमा लिइन्छ । मकै नेपालको एउटा परम्परागत खाद्य बाली हो, तर अरु विकसित देशहरूको दाँजोमा यसको औसत उत्पादन भने नेपालमा कर्मै देखिन्छ । कम उत्पादनको मुख्य कारण भनेको जमिनको राग्रो तथारी नहुनु गुणस्तरीय बीउको कम प्रयोग गर्नु र प्राङ्गारिक तथा अन्य मलको कमी हुनु हो । त्यसैले, गुणस्तरीय बीउको प्रयोग र सुधारिएको खेती प्रविधि अपनाउन सकियो भने नेपालमा हाल उत्पादन भइरहेको भन्दा बढी मकै उत्पादन वृद्धि गर्न सकिन्छ ।



चित्र नं. १.१ रामपुर कर्मपोजिट जातको मकै खेती

स्रोत : जाइका परियोजना

२. हावापानी र माटोको अवस्था

२.१ हावापानी

- * मकै बालीका विरुद्धाहरु राग्रोसँग हुर्कन र बढ्नका लागि न्यानो हावापानी र मध्यम वर्षातको समयमा खेती गर्नु राग्रो हुन्छ ।
- * मकै खेतीमा मकै उम्बनको लागि २० डिजी सेलिसयस तापक्रमको आवश्यकता पर्छ भने विरुद्ध बढ्नका लागि औसत २१-२७ डिजी सेलिसयस तापक्रम उपयुक्त हुन्छ ।
- * मध्ये पहाडी क्षेत्रमा धानचमरा निस्कने समयमा अत्याधिक पानी परेमा मकै बालीमा विभिन्न र्वालका रोगहरु र कीराहरु लाग्ने, घोगामा कम दानाहरु लाग्ने जस्ता समस्याहरु आउँछ । त्यसकारण, चैतको अन्तिम हप्ता देखि वैशाखको पहिलो हप्ता मित्र नै मकै रोप्नु राग्रो मानिन्छ ताकि वर्षात सुरु हुनु भन्दा अजाबै धानचमरा निस्की सकोस् ।

२.२ माटो :

- * मकै खेतीका लागि उर्वर, दोमठ र मिरालो वा पानी नजर्नने ठाउँ राग्रो हुन्छ ।

३ मकैका प्रकारहरू :

सामान्यतया: विश्वमा धेरै प्रकारका मकै खेती छन् । वर्तमान समयमा भने नेपालमा बड्गारे र पोटिलो मकै गरी दुई प्रकारका मकै खेती गरिए आएको पाइन्छ ।

३.१ बड्गारे मकै :

बड्गारे मकै तिशेषतः जनावर तथा कुखुराहरुलाई दानाको रूपमा अत्याधिक प्रयोग गरिन्छ, किनभने यस्तो मकैमा गिर्वाको मात्रा बढी हुन्छ । साथै, पहेलो मकैको दानाले अण्डा र मासुमा पनि पहेलो रड प्रदान गर्दछ ।

उत्पादनको दृष्टिले नेपा



चित्र नं. ३.१.१ बड्गारे मकै
स्रोत : जाइका परियोजना

अन्य मकैको तुलनामा यो जातको मकैको उत्पादन धेरै भएतापनि भण्डारणको समयमा घुन कीरासँगको प्रतिरोधात्मक क्षमता भने कर्म हुन्छ । त्यसैजरी, अन्य जातका मकैको तुलनामा बहुगारे मकैमा पौष्टिक तत्व पनि कम पाइन्छ ।

३.२ पोटिलो मकै

पोटिलो मकैको दानाहरूमा बहुगारा हुँदैन र यसमा धेरै स्टार्चहरू (दानाभित्रको सेतो भाग) हुने भएकोले यसमापिठोको मात्राबढी हुन्छ । त्यसैले, यो मकै ढिँडो तथा रोटी बनाउनको लागि प्रयोग गरिन्छ । पोटिलो मकैमा पौष्टिक तत्व धेरै हुने, खाँदाखेरि गुलियो (स्वादिलो) हुनुका साथै रोज प्रतिरोधात्मक क्षमता पनि धेरै हुन्छ । भण्डारण गरेको धेरै महिनासरम पनि घुन र कीराबाट मकै सुरक्षित राख्न सकिन्छ ।



चित्र नं. ३.२.१ पोटिलो मकै

स्रोत : जाइका परियोजना

नेपालको पहाडी क्षेत्रहरूमा विशेष गरी मानिसले उपभोज गर्ने खाद्यबालीको रूपमा यो मकै उत्पादन गरिन्छ । त्यसैले, अहिलेसरम रवेती गर्नको लागि पोटिलो मकैको जात अन्य मकै भन्दा राग्रो मानिन्छ । यो मकैलाई रोज नलाञ्जे र लामो समयसरम भण्डारण गरी अनाजको रूपमा पनि उपभोज गर्न सकिन्छ ।

४. गर्कैका जातहरू

तालिका नं. ४.१

नेपालमा सेती गरिने गर्कैका जातहरू

| क्र.स | गर्कैको जात | दानाको रुप | उत्पादन शङता टन/हेस्टर | पातने दिन | सिफारिस कोशलहरू | जातीय विशेषताहरू |
|-------|---------------------|-------------------|------------------------------|-----------|------------------------------|---|
| १. | रामपुर कर्मचारिट | सुन्नतला पहेलो | ४.४२ | १९५-१३० | तराई, मिश्री तराई, पहाड | शेते हुसी प्रतिरोधात्मक |
| २. | अरुण २ | गाढा पहेलो | ३.० | ८०-९० | तराई, मिश्री तराई, पहाड | विश्वाको होयो उचाई, नड्लने, घोगाको रुद यातो अएको |
| ३. | लानकालना १ | सेतो | ३-५ | १२०-१३० | मध्ये-पहाडी | काशिलो बोकाले भकिएको, हुसी प्रतिरोधात्मक |
| ४. | अरुण १ | सेता | ३.५-४.५ | ९०-१०० | तराई, मिश्री गरेस र पहाडी | विश्वाको उचाई होयो अएको, नड्लने र चाहौ पावने जात |

| ક્ર.સ | જાનકો જાત | દાનકો રક્ષ | ઉત્પાદન ક્ષમતા ટક/ફેરટ | પાઠને દિન | સિફારિસ ક્ષેત્રફળ | જાતીય વિશેષતાફળ |
|-------|-------------|------------|---------------------------|-----------|-------------------|--|
| ૫. | રાનકારતના ૩ | સેતો | ૫.૬ | ૧૪૨ | નાદથ્યે પહાડી | કાંપિલો બોક્રાલો નાનિએકો હરિયો રક્ષ રહિરહને |
| ૬. | રાનકારતના ૪ | પહેંલો | ૫.૧ | ૧૪૦-૧૪૫ | નાદથ્યે પહાડી | પાત બેરુવા રોગ સહન સાવને, ર બાવલો ડાંઠ અણકો, નઢલને ર હરિયો રહિરહને તૃણ અણકો |
| ૭. | પોષિલો ઝાકે | સેતો | ૫.૬ | ૧૪૦-૧૪૫ | નાદથ્યે પહાડી | સાલાન્ધ્ય જાતહરુનો તુલનાતા ચિનીહરુના દોબબર લાઇઝિન ર ડ્રિપટોફચ્યાન જરસ્તા તાત્વહરુ ઠુંછન. । |
| ૮. | રાનકારતના ૫ | પહેંલો | ૬.૬ | ૧૪૦-૧૪૫ | નાદથ્યે પહાડી | પાત બેરુવા રોગ સહન સાવને, બાવલો ડાંઠ અણકો, નઢલને ર હરિયો રહિરહને તૃણ અણકા |

શ્રોત : રાષ્ટ્રીય રાખે અનુસંધાન કાર્યક્રમા, રાતાપુર, ચિતવાન)

(નોટ:- કાણિકા રાખે રાતાપુર કરણેઓની જાતે જાણે પાતાડી ક્ષેત્રકા લાંબા ઉપયુક્ત ક્ષાનીનું । યાસ રાનેની બાસે વિસ્તૃત રૂપમાં તાત દિલ્લિએકો છ ।)

रामपुर कर्पोजिट सन् १९७५ सालमा सिफारिस गरिएको पोटिलो मकैको जात हो । यसको बोटको औसत डाँठको उचाई २१०-२२० से.मि. सरम हुन्छ, र रोपेको ११० दिन भित्र बाली लिन सकिन्छ । रामपुर कर्पोजिट जातको मकै मध्ये पहाडी, तराई र भित्री मधेस क्षेत्रहरूमा अत्याधिक खेती गरिन्छ । सुन्तले पहेलो रडको दाना हुने यो बीउमा शीते ढुसी प्रतिरोधात्मक क्षमता हुन्छ । यो जातको मकैको खोस्टाले घोगामा पानी छिन पाउँदैन, जसले जार्दा

यो जातको मकैमा ढुसी कम लाग्ने गर्दछ । बेसी, भित्री मधेस, मध्ये पहाड तथा उच्च पहाडमा समेत रामपुर कर्पोजिट जातको मकै खेती जरेर राग्रो उत्पादन लिन सकिन्छ । त्यसैले, मध्ये पहाडी क्षेत्रहरूमा रामपुर कर्पोजिट जातको मकै खेती जर्नका लागि जिल्ला कृषि विकास कार्यालयले सल्लाह दिएको छ ।



चित्र नं.४.१.१: मकैका जातहरू-
रामपुर कर्पोजिट (सुन्तला पहेलो)
र मनकामना -३ (सेतो)
स्रोत : जाइका परियोजना

माग-३ : गुणस्तरीय मकै उत्पादनका लागि प्राविधिक पक्षहरू

५. मकै सेतीका लागि आधारभूत ज्ञान

५.१ मकैको विरुद्धाका विभिन्न अवस्थाहरू

१. बेना उग्गिएको अवस्था

* यो बीउ रोपे पश्चात् अङ्कुरण भई २-४ पाते हुने अवस्था हो र यसका लागि बीउ छरेपछि करिब एक देरिव दुई हप्ताको समय लाग्दछ ।



चित्र नं. ५.१.१ मकै उम्रेर २ पात भएको अवस्था

२. विरुद्धाको मुख्य वृष्टिको अवस्था

* प्रमुख वृद्धि अवस्था भनेको विरुद्धाको धुँडासर्मको उचाई हुने अवस्था हो, र यसका लागि ३५ देरिव ४५ दिनसर्मको अवधि लाग्दछ । यस अवस्थामा पहिलो ठप-ड्रेसिङ (नाईट्रोजन) गरिन्छ भने यसैबेला अनितम जोडमेल गर्नु उपयुक्त मानिन्छ ।



चित्र नं. ५.१.२ बढ्दै गरेको मकैको बो

३. धानचमरा निस्कने अवस्था

* यसलाई फूल अर्थात् धानचमरा (पुंकेशर) निस्कने अवस्था पनि मानिन्छ । धानचमरा भने १४ औं वा १५ औं पात पछि नै निस्कन्छ । यसै अवस्थालाई मध्यनजर राख्वेर अन्तिम ठप-ड्रेसिङ जर्नु पर्दछ ।



चित्र नं. ५.१.३ धानचमरा निस्कन्दै गरेको मकैको बोट

४. जुङ्गा निस्कने अवस्था

* यसलाई घोगाको सुरुवात हुने अवस्था पनि मानिन्छ । स्त्रीकेशरको विकास यस अवस्थामा हुन्छ भने सामान्यतया: ७ औं देखि ११ औं पातसँगै घोगा निस्कन थाल्दछन् ।



चित्र नं. ५.१.४ जुङ्गा निस्किएको मकैको बोट

५. मकैको दृथि अवस्था

* परागसेचन पूरा भईसकेपछि मकै को दानाको विकास क्रम पनि साथ साथे सुरु हुन्छ, र घोगाको दृप्पामा स्पष्ट रूपमा जुँगा देख्न सकिन्छ । घोगाको बाहिरी र बोरटाहरु पनि हरिया रहन्छन् भने हरियो मकै रवानको लागि यही अवस्था नै सर्वोत्तम मानिन्छ ।



चित्र नं. ५.१.५ दूध लागेको मकैको घोगा

चित्र नं. ५.१ : मकैको विरुवाका विभिन्न अवस्थाहरु

स्रोत : जाइका परियोजना

५.२ गर्के खेती र प्राविधिक कार्य

मर्के खेती र प्राविधिक कार्य निम्न तलिकामा दिईएको छ :

तालिका नं. ६.१

मर्के खेती पात्रो

| दस्ता | विश्वासो अपरस्था | कार्यहरु | कैफियत |
|---------------------|---------------------|--|--|
| दस्ता | विश्वासो अपरस्था | गलाको प्रयोग | रोगहरु र कीराहरुको नियन्त्रण |
| आधाको तेजो हप्ता | जमिन काठो तचारी | * कर्मचारी साल हालने सुरुवातको अवस्था : | * खेतबारीला आएका सङ्क्रमित बोटहरु लाई हठाउने र बाट्ने वा खालडीला गाइने गरेका अको पटक खेती गर्दा रोगहरु तथा कीराहरु रर्न पाउँदैन । |
| आधाको तेजो हप्ता | जमिन काठो तचारी | * खुखुँ कीरा ✓ कर्मचारी: ५०-६० डोका (२५०-३००) के.जी./रो पनी | * राखीसँग पात्रको ओबर मलको प्रयोग गन्तुपर्छ । |

| હપતા | પિસ્થાકો અવસ્થા | કાર્યહસ્ક | | કૌંપિયત |
|------------------------------|---------------------------------------|--|------------------------------|--|
| | | મલકો પ્રયોગ | રોગહસ્ક ર કીરહસ્કો નિયન્ત્રણ | |
| ફાળુનકો ચૈંથો હપતા | રાસાયનિક ગત તાંત્રને તથા બીજુકો તથારી | <ul style="list-style-type: none"> * નિરંતર લિલિષેટ રાસાયનિક ગત હાલેર બીજુ છેઠું અનુદા અગાઉ જમીન તથારી ગર્વે ✓ ચુરિયા : ૨.૬ કે.ગ્રી./રોપની ડી.એ.પી. : ૩ કે.ગ્રી. /રોપની પેઠાસ : ૨.૫ કે.ગ્રી./રોપની | | <ul style="list-style-type: none"> * હુરીનાસક વિષાદીદ્વારા બીજુ ઉપચાર |
| વૈતકો પહિલો-વૈશાખ પહિલો હપતા | બીજુ રોણે | | | <ul style="list-style-type: none"> * ૧.૫ કે.ગ્રી. બીજુ/રોપની |
| વૈશાખ દોશો-જેઠ દોશો હપતા | જાકેકો ૫ પાત અષ્ટકો અવસ્થા | <ul style="list-style-type: none"> * પ્રથમ ટપ ડ્રેસિડ ચુરિયા : ૦.૮૭ કે.ગ્રી. ચુરિયા/રોપની | | <ul style="list-style-type: none"> * પહિલો ગોડાઈ ર બેજાઉને * પહિલો બેડાઈ ✓ રોળી ર મિન્ન જાતકા વિરુવાહફૂલાઈ ઉર્ખેલને |
| વૈશાખ ચૈંથો-જેઠ ચૈંથો હપતા | ઝુঁડા જાત્રો ઉચાઈ અષ્ટકો અવસ્થા | <ul style="list-style-type: none"> * દોશો ટપ ડ્રેસિડ : ચુરિયા : ૦.૮૭ કે.ગ્રી. ચુરિયા/રોપની | | <ul style="list-style-type: none"> * દોશો ગોડાઈ * દોશો બેડાઈ * અદ્દિ સરભવ અથો અને પહિલો સિંચાઈ |

| हप्ता | विरुद्धाको अवस्था | कार्यहरू | | | कैफियत |
|---------------------------------------|---|--|----------------------|----------------------------------|---|
| | | मलको प्रयोग | कीराहस्तको नियन्त्रण | रोगहरू र कीराहस्तको नियन्त्रण | |
| ग्रेटको दोशो- असारको दोशो हप्ता | थान चम्परा निरक्षने अवस्था | * तेशो टप फ्रेसिङः ०.८० के.जी. प्रति रोपनी | * | स्वैरो थोले रोग | * सरभत असरसका दोशो लिँचाई |
| जेठ दोशो-असार देशो | गुड्ना लाउने अवस्था | | | * रक्केको डाँठ कुहिने रोग | |
| असार दोशो-साउन पहिलो हप्ता | परागसेचनको अवस्था | | | | |
| साउन पहिलो- अटो पहिलो हप्ता | दाळा लाउने वा दुध अवस्था | | | * रक्केको कालो पोके | |
| साउन दोशो-अटो देशो हप्ता | बीउ पावने अवस्था पूर्ण (घोगा लाजेको अवस्था) | | | * घोगा कुहिने रोग | |
| | लित्रियाउने अवस्था | | | | * धान लाजेको र सुख्ख्या दिनका तरक्केबाटी लित्रियाउने |


५.३ जग्गाको छनोट

मकै रवेतीका लागि उर्वर, दोमठ र भिरालो वा पानी नजरने ठाउँ छनोट जर्नु राख्नु हुन्छ ।

५.४ रोग र कीरा कम गराउनका लागि बाली चक्र

- * रोग र कीरा नियन्त्रण जर्नको लागि प्रत्येक वर्ष एउटै समूहमा पर्ने बालीहरूलाई एउटै जग्गामा लगाउनु हुँदैन, र प्रत्येक ३ वर्षमा बाली चक्र प्रणाली अपनाइएको हुनुपर्छ ।
- * यदि किसानहरूले हरेक वर्ष एउटै जग्गामा मकै रोप्ने हो भने त्यहाँ जीवाणु र अन्य माटोजन्य रोगहरू बढ्दै जान सक्छ ।
- * बाली चक्रको लागि तल दिइएको उपायहरू अपनाउन सकिन्छ :
 - ✓ सर्वप्रथम किसानहरूले आफ्नो जमिनलाई तीन भागमा विभाजन गर्नुपर्छ ।
 - ✓ पहिलो वर्षमा पहिलो प्लटमा मकै रवेती, दोस्रो प्लटमा आलु रवेती र सरभव भएसरन तेस्रो प्लटमा कोसेबाली लगाउनुपर्छ ।
 - ✓ त्यसैगरी, दोस्रो वर्षमा पनि उही समय र भौसममा माथि जस्तै प्रक्रिया अपनाउने, तर मकै दोस्रो प्लटमा, आलु तेस्रो प्लटमा र कोसेबाली पहिलो प्लटमा लगाउनुपर्छ ।
 - ✓ तेस्रो वर्षमा पनि अधिल्लो वर्षमा जस्तै घुर्ती बाली अपनाउनुपर्छ ।
 - ✓ यसरी प्रत्येक तीन वर्षमा बाली लगाउने क्षेत्र परिवर्तन हुनेछ, र यसले मकै रवेती गर्दा बालीमा लाहने विभिन्न रखालका रोग तथा कीराहरू नियन्त्रण तथा उन्मुलन जर्नको लागि सहयोग गर्दछ ।

तलको चित्रले प्रत्येक ३ वर्षमा हुने बाली चक्रलाई सङ्केत गर्दछ :



चित्र नं. ५.४.१ : मकै उत्पादनका लागि बाली चक्रको धारणा

स्रोत: जाइका परियोजना

५.५ एग्रोभेटबाट किनिएको बीउको उमारशक्ति परीक्षण

- * यदि सरभव भएसरन प्रमाणित र सिफारिस गरिएका रोगमुक्त बीउहरुको प्रयोग गरियो भने बीउजन्य रोगहरुबाट बचाउन सकिन्छ । अन्यथा, न्यून उत्पादनको जोखिम समेत बेहोर्न्य पर्ने हुन सक्छ ।
- * बजारबाट ल्याइएका बीउहरु मध्ये सही जातको बीउ हो वा होइन भनेर बीउको बोरामा भएका सङ्केत पत्रको राग्रोसँग जाँच गर्नु पर्छ । त्यसपछि मात्रै बीउको उमारशक्ति परीक्षण गर्नुपर्छ ।
- * बीउको उमारशक्ति क्षमता पहिचानको लागि तलका उपायहरु अपनाउनुपर्छ :
 - ✓ सजिलै उपलब्ध हुने बाकस अथवा कार्टुन बाकसमा बालुवा अथवा माटो लिने र त्यसमा भएका हुड्गाहरुलाई हठाउनुपर्छ ।
 - ✓ बीउको बोराबाट अनियमित रूपमा २०० बीउहरु लिने ।
 - ✓ छउटा कार्टुन बाकसमा १० वटा हार बनाई प्रत्येक हारमा १० वटा बीउका दरले

१०० वटा बीउहरु रोप्ने । साथै, सही उमारशक्तिको दर पता लगाउनका लागि त्यही प्रक्रिया दोहोन्याएर अर्को कार्टुनमा पनि १०० दाना बीउलाई रोप्नुपर्छ । बीउ रोप्ने समयमा बीउ देखि बीउको दूरी २.५ से.मि.-३ से.मि. र बीउको आकार भन्दा दोब्बर जहिरो हुनुपर्छ, र रोपेको बीउमा दिनदिनै सिँचाई गर्नुपर्छ ।

- ✓ बीउ रोपेको ० दिनसरम बीउ राम्रोसँग उम्हियो कि उम्हिएन भनेर थाहा पाउनका लागि बेर्ना गन्नुपर्छ ।
- ✓ यदि ८५% भन्दा बढी उम्हिएको पाइयो भने ती बीउहरुलाई बीउको रूपमा प्रयोग गर्न सकिन्छ । यदि बीउको उमारशक्ति दर ८५% भन्दा कम भयो भने अरु गुणस्तरीय बीउ किन्नुपर्छ वा धेरै बीउहरु रोप्नुपर्छ ।

बीउको उमारशक्ति परीक्षण तरीकाहरू



वित्र नं. ४.५.१ औलाले धर्सो तान्दै



वित्र नं. ४.५.२ धर्सोमा मकै रोप्दै गरेको



वित्र नं. ४.५.३ धर्सोमा मकै रोपेको



वित्र नं. ४.५.४ रोपेको मकैलाई औलाले ढावदै



वित्र नं. ५.५.५ रोपेको मकैमा पानी हाल्दै

वित्र नं. ५.५.६ उग्छिएको मकै

वित्र नं. ५.५: मकैको बीउ उमारशक्ति परीक्षण विधि

स्रोत : जाइका परियोजना

५.६ रोप्नु भन्दा अगाडि बीउको उपचार

सुरुवातको अवस्थामा विरुवाको फेद कुहिने समस्या नियन्त्रण गर्नको लागि मकैको बीउलाई दुसीनासक विषादीद्वारा उपचार गर्नुपर्छ :

- * बीउ उपचारको लागि प्रति के.जी. मकैमा १.५ ग्राम क्याप्टेन वा थिराम दुसीनासक विषादीको आवश्यकता पर्छ । १ रोपनी जर्जाको लागि १.५ के.जी. मकैको बीउ आवश्यक पर्छ र उपचारको लागि त्यसमा २.२५ ग्राम क्याप्टेन वा थिराम दुसीनासक विषादी मिसाउनु पर्छ ।
- * एउटा बढामा मकैको बीउ र दुसीनासक विषादी मिसाएर कसिने गरी बिर्को लगाई ८-१० मिनेटसम्म राम्ररी हल्लाउनुपर्छ ।
- * बीउको उपचार गर्दा अपनाउनुपर्ने सावधानीहरु निरनाउनुसार छन् :
 - ✓ दुसीनासक विषादीले बीउ उपचार गर्दा हावाले विषादी नउडाओस भनेर हावा नचल्ने ठाउँ छनोट गर्नु पर्दैछ ।
 - ✓ जर्मिवती महिला, बच्चा र वृद्ध मानिसहरुमा विषादीको असर बढी हुने हुँदा उनीहरुलाई बीउ उपचारमा संलग्न गर्नु हुँदैन ।
 - ✓ मावस, पञ्जा र चश्माको प्रयोग गर्ने ।
 - ✓ शरीरमा पूर्ण रूपले ढाकिने र्खालका कपडा लगाउने ।
 - ✓ उचित मात्राको विषादीको मात्र प्रयोग गर्ने ।

- ✓ दुसीनासक विषादी सिईे छालामा छोइयो भने साबुनपानीले राघोसँग सफा जर्नुपर्छ ।



चित्र नं. ५.६.९ : बीउ उपचार जर्ने विधिहरू

स्रोत : जाइका परियोजना

५.७ जमिनको तयारी र छराई

(क) बाली लगाउनु भन्दा अगाडि जमिनको सरसफाई

यदि अगाडिको बालीका अवशेषहरू रवेतबारीमा रहेमा अगाडिको बालीका रोज तथा कीराका लार्महरू माटोमा जीवित नै हुन्छन् र नयाँ बालीलाई आक्रमण गर्दछ । त्यसैले, कुनै पनि बाली भित्र्याए पश्चात् रवेतबारी राख्न राख्नी सरसफाई जर्नुपर्छ ।

(ख) गोबर मल (कम्पोष्ट मल) को प्रयोग

- * बाली लगाउनु अगाडि नै जमिन तयारीको समयमा वा पहिलो जोताईको समयमा राघोसँग पाकेको मल प्रति रोपनी ५०-६० डोको प्रयोग गर्नुपर्छ (बाली लगाउनु भन्दा १-२ महिना अगाडि) ।
- * नकुहिएको गोबर मलको प्रयोग गर्दा खुम्ले कीरा, फेद कटुवा कीरा तथा अन्य कीराहरूको सङ्करण बढ्न सक्छ ।
- * मललाई लामो समयसरम रवेतबारीमा नछोपी थुपारेर राख्न्दा मलमा भएको सबै रवाईतत्वहरू उडेर जान्छ, अनावश्यक कीराहरूले अण्डा पार्न सक्छ । त्यसैले, मल छर्ने बितिकै जमिन जोताई गर्नुपर्छ ।

(ग) पहिलो जोताई

- * पुस माघको समयमा बाली लगाउनु भन्दा १-२ महिना अगाबै पहिलो जोताई गरिसक्नुपर्छ ।
- * जग्गामा प्राङ्गारिक मलको रूपमा ५०-६० डोका जोबर मल राख्नेसँग हालेर मात्र पहिलो जोताई गर्नुपर्छ ।
- * बाली लगाइने जमिनमा दुई पटक सरम जोत्नुपर्छ, जसले गर्दा माठो खुवुलो बनाउनुका साथै र जरा बढ्न र सजिलैसँग हावा लिन सक्छ । पहिलो जोताई ५-८ से.मी. गहिरो हुनुपर्छ भने दोस्रो जोताई गर्दा १०-१५ से.मी. गहिरो हुनुपर्छ ।
- * यदि पहिलो जोताई पछि पनि ठूला-ठूला डल्लाहरु बाँकी रहेका छन् भने ती डल्लाहरु सुक्नु अगाडि नै कोदालो वा अन्य कुनै साधनको प्रयोग गरी राख्नेसँग फुटाउनुपर्छ ।

(घ) दोस्रो जोताई र मकै छराई

- * हारमा बीउ छर्नु भन्दा अगाडि नै दोस्रो पटक जोताई गर्नु पर्दछ, र यसैबेला आधारभूत रासायनिक मलको पनि प्रयोग गर्नु पर्दछ । प्रति रोपनी जमिनमा मलको मात्रा पुन्याउनका लागि २.६ के.जी. युरिया, ३ के.जी. डी.ए.पी. र २.५ के.जी. पोटास प्रयोग गर्नुपर्छ ।
- * हारमा बीउ छर्दा तुलनात्मक हिसाबले कम बीउ लाउने, सजिलै भार नियन्त्रण गर्न सकिने जस्ता फाइदाहरु हुन्छन् ।
- * बीउ रोप्ने वित्तिकै माटोमा थिचाई गर्नुपर्छ । यसो गर्दा, माटोमा चिर्खान कायम रहने, र बीउ सजिलै उम्रनका लागि सहयोग पुऱ्छ ।



चित्र नं. ५.१.१ : मकै सेतीका लागि जमिन जोत्दै किसान
स्रोत: जाइका परियोजना



चित्र नं ५.१.२ मकै रोप्नका लागि ठार बनाउदै
स्रोत: जाइका परियोजना

तालिका नं. ५.५.१

ठाउँ अनुसार मक्के रोप्ने र मित्र्याउने समय

| देश | महिना | फागुन | चैत्र | बैशाख | जेष्ठ | असार | साउन | अटौ | असोज | कातिक | जंसिर | पोष | जाय |
|------------------|-------|-------|-------|-------|-------|------|------|-----|------|-------|-------|-----|-----|
| उर्द्ध्व पहाड | | | | | | | | | | | | | |
| मध्ये पहाड | | | | | | | | | | | | | |
| तराई तथा डोरी | | | | | | | | | | | | | |

(इ) बीउ छराई

(आ) ठाउँ अनुसार मक्के रोप्ने र मित्र्याउने समय

मक्के रवेतीका लागि २४ घण्टामा औसत तापक्रम कमितमा पनि १० डिग्री सेलिसयस हुनुपर्छ ।



रोप्ने समय



बाळी लिने समय
श्रेत : जाइका परियोजना

(आ) बीउको मात्रा

बीउको उमारशक्ति दर ८५% भन्दा बढी छ भने तल उल्लेख गरे अनुसारको दरको बीउ प्रयोग गर्नु पर्छ । यदि उमारशक्ति ८५% भन्दा कम भएमा बीउको मात्रा बदाउनु पर्छ ।

तालिका नं. ५.७.२

बीउको आधारमा प्रति के.जी बीउको सङ्ख्या र विरुद्धाको घनत्वको आवश्यक मात्रा

| विरुद्धाको सङ्ख्या प्रति रोपनी | बीउको दर (दुई वटा बीउ एक ठाउँमा प्रयोग गरियो भने) | | |
|--------------------------------|--|-------------------------|-------------------------|
| | ३००० बीउ प्रति के. जी. | ५५०० बीउ प्रति के. जी. | ८००० बीउ प्रति रोपनी |
| ४९०० | २.७२ के.जी. प्रति रोपनी | २.३४ के.जी. प्रति रोपनी | २.०५ के.जी. प्रति रोपनी |
| ३९०० | २.६० के.जी. प्रति रोपनी | २.२२ के.जी. प्रति रोपनी | १.९५ के.जी. प्रति रोपनी |
| ३६०० | २.४० के.जी. प्रति रोपनी | २.०५ के.जी. प्रति रोपनी | १.८ के.जी. प्रति रोपनी |

स्रोत : जाइका परियोजना

(इ) बीउ छनें विधि

- * मकैको बीउलाई रवेतमा छर्नु भन्दा एक रात अगाडि पानीमा भिजाएर राख्नुपर्छ, र छर्नु अगाडि पानीबाट मिहकेर छायामा सुकाउनुपर्छ ।
- * भिजाएका बीउ रोपनका लागि रवेतमा उचित मात्रामा चिस्थान हुनु आवश्यक हुनुपर्छ (जब जर्जाको सतह रवैरो रडको देखिन्छ र माटोलाई हत्केलामा मुखी बनाएर छोडियो भने विस्तारै डल्लो फुटेर माटो रख्न्छ ।)
- * एउटा ठाउँमा २-३ वटा बीउको दरले ३-५ से.मि. गहिराईमा हारमा बीउ रोप्ने ।
- * मकै छदार्खिएरि हार देखिए हार सरमको दूरी ६०-६८ से.मि. र बीउ देखिए बीउ सरमको दूरी २०-२४ से.मि. बनाएर बीउ रोप्नु पर्छ । विभिन्न फरक दूरी र प्रति रोपनी जर्जामा विरुद्धा सङ्ख्या तलको तालिकामा उल्लेख गरिएको छ :

तालिका नं.५.७.३

बोट देखि बोट र हार देखि हार सम्मको दूरी र विरुद्ध/रोपनी

| हार-हार/ बोट-बोट | २० से.मी. | २२ से.मी. | २४ से.मी. |
|---------------------|-----------------------|-----------------------|-----------------------|
| ६० | ४,९६६ बोट प्रति रोपनी | ३,७८७ बोट प्रति रोपनी | ३,४७२ बोट प्रति रोपनी |
| ६४ | ३,९०६ बोट प्रति रोपनी | ३,५४१ बोट प्रति रोपनी | ३,२५५ बोट प्रति रोपनी |
| ६८ | ३,६७६ बोट प्रति रोपनी | ३,३४२ बोट प्रति रोपनी | ३,०६३ बोट प्रति रोपनी |

स्रोत : जाइका परियोजना

* हारमा बीउ रोप्नुको फाइदाहरु

- ✓ आवश्यक रूपमा मात्र बीउको खपत हुन्छ ।
- ✓ बाली क्षेत्रमा गोडमेल गर्न र भारपात हटाउन सजिलो हुन्छ ।
- ✓ बोटविरुद्धलाई माटोले उक्केरा दिन र बालीमा रास्तोसँग पानी लगाउन वा सिँचाई गर्न सजिलो हुन्छ ।
- ✓ विरुद्धलाई टप ड्रेसिङ गर्न सजिलो हुन्छ ।



चित्र नं. ५.७.३ रोप्नु भन्दा पहिला मिजाइएको मकैको बीउ

चित्र नं. ५.७.४ मकैको बोट देखि बोट र हार देखि हारसम्मको दूरी देखाइएको स्रोत : जाइका परियोजना

(ई) रासायनिक मलको प्रयोग

* तोकिएको मात्राको आधा भाग युरिया, पूरै भाग डि.ए.पी. र पोटास छउटै हारमा राख्ने र रेतलाई जोत्ने, र सोही हारमा मकैको बीउहरु छर्नुपर्छ ।

* मलको नाम, मात्रा र प्रयोग गर्ने समय तलको तालिकामा उल्लेख गरिएको छ :

तालिका नं. ५.७.४

मलको नाम, मात्रा र प्रयोग गर्ने समय

| मल/मलखाद | आधार भूत मात्रा प्रति रोपनी | टप ड्रेसिङ (के. जी. प्रति रोपनी) | | | समय |
|-----------------------|------------------------------------|-------------------------------------|--------|--------|---|
| | | प्रथम | दोस्रो | तेस्रो | |
| कर्मपोष्ट/ जोबर मल | ५०-६० डोको (२५०-३०० के.जी.) | | | | जमिन तयारी (रोप्नु भन्दा एक महिना अगाडि) |
| यूरीया | २.६ के.जी. | ०.८७ | ०.८७ | ०.८७ | आधारभूत -जमिन तयारीको बेलामा प्रथम टप ड्रेसिङ- प्रथम पटक भारपात उरवेलदा दोस्रो टप ड्रेसिङ- दोस्रो पटक भारपात उरवेलदा दोस्रो टप ड्रेसिङ- धानचमरा निर्सकने अवस्था |
| डि.ए. पी. | ३ के.जी. | | | | बीउ छर्ने समयमा |
| पोटास | २.५ के.जी. | | | | बीउ छर्ने समयमा |

स्रोत : जाइका परियोजना

६. विरुद्धा बढने अवस्थामा गरिने कृषि क्रियाकलापहरू

खेतबारीमा मकै रोपेको १५-२० दिनपछि त्यहाँ कुनै समस्या आएको छ कि अनेक हेर्नका लागि निरन्तर जाँच गरिराख्नुपर्छ ।

६.१ पहिलो कृषि कार्य : (रोपेको २५-३० दिनपछि)

(क) पहिलो गोडाई

- * मकैबारीमा धेरै किसिमका अनावश्यक भारपातरु उग्गिएका हुन्छन् । त्यसैले, सर्वप्रथम मकै छरेको २०-२५ दिन पछि खेतबारीमा हात वा कोदालोको सहायताले जोडमेल गर्नुपर्छ, र जोडमेल गरेपछि निस्किएका अनावश्यक भारपातहरुलाई खेतबारी भन्दा धेरै टाढा राख्नुपर्छ ।
- * जोडमेल गर्दा मकैको विरुद्धाहरुसँगै बढिरहेका भारपातहरुलाई हटाउन मद्दत मिल्छ ।

(ख) बेडाउने कार्य

- * मकै रोपेको २५-३० दिनपछि वा बोटमा ४-५ पात लाज्ने अवस्थासरम बेडाउने कार्य गरिसक्नुपर्छ ।
- * बेडाउनु भन्नाले स्वस्थ र राङ्गो विरुद्धालाई एक ठाउँमा एउटा मात्र राख्वेर अनावश्यक विरुद्धालाई हटाउनु भन्ने बुझिन्छ ।
- * पहिलो जोडाई सकिने वितिकै बेडाउने कार्य गरिसक्नुपर्छ ।
- * बेडाउने कार्य गर्नाले एक ठाउँमा हुर्किरहेका धेरै विरुद्धाहरुले घाम, पानी तथा पोषण तत्वको लागि प्रतिष्पर्द्धा गर्नु पर्दैन र बोटको राङ्गो विकास हुन्छ ।

(ग) बेन्ना सार्ने

- * मकै बेडाउने समयमा निस्किएका स्वस्थ विरुद्धाहरुलाई अन्य खाली जज्ञा भएको ठाउँमा अथवा पातलो मकै भएको ठाउँमा सार्न सकिन्छ ।
- * मकै बारीमा खाली ठाउँ भेटिएको अवस्थामा त्यहाँ प्रशस्त मात्रामा पानी हालेर मात्र बेन्नाहरु सार्नुपर्छ । तर, उखेलेको मकैको जरा नहलिलने जरी माटो सहित नै उखेलेर सार्नुपर्छ । अन्यथा, घोग्गा राङ्गो नलाज्ने र घोग्गा लागे पनि दाना राङ्गो नलाज्ने समस्या हुन्छ ।

(घ) पहिलो टप ड्रेसिड

- * बीउ रोपेको २५-३० दिन लगतै पहिलो टप ड्रेसिडको रूपमा युरिया मल हाल्नुपर्छ । रोपेको २५-३० दिन पछि प्रति रोपनी जज्ञामा ०.८७ के.जी. युरिया राख्वेर पहिलो जोडमेल गर्नुपर्छ । प्रत्येक बोटको फरक (५-१० से.मी.) हुने गरी एक चिया चरचाको ४ भागको एक भाज जति युरिया हाल्दै माठोले उकेरा दिनुपर्छ ।

६.२ दोस्रो कृषि कार्य : (पहिलो कृषि कार्यको २५-३० दिन पछि)

(क) दोस्रो गोडमेल

पहिलो जोडमेल गरेको २०-२५ दिनपछि विरुवा धुँडासरमको उचाई भएको अवस्थामा दोस्रो जोडमेलको रूपमा रखेतबारीमा भएका अनावश्यक भारपातहरुलाई हठाउनुपर्छ ।

(ख) दोस्रो टप ड्रेसिड

पहिलो जोडमेल गरेको २०-२५ दिनपछि विरुवा धुँडासरमको उचाई भएको अवस्थामा पहिलो टप ड्रेसिड जस्तै दोस्रो टप ड्रेसिड गर्ने

(ग) ड्र्याङ बनाउने

- * दोस्रो पटक भारपात उखेल्ने र टप ड्रेसिड गर्ने कार्य गरिसकेपछि मकैको बोटलाई ढल्नबाट जोगाउनको लागि सहायक जरालाई माठोले राम्ररी छोप्नु पर्छ, र इयाङ जस्तो बनाउनुपर्छ ।
- * त्यही समयमा वा दोस्रो ड्र्याङ बनाउँदा प्रत्येक विरुवालाई हारको बीचमा पारेर बनाउनुपर्छ, जसले गर्दा ढूलो पानी परेको बेलामा पनि विरुवा ढल्ने समस्याबाट मुक्त हुन्छ ।

६.३ तेस्रो कृषि कार्य : (दोस्रो कृषि कार्यको २५-३० दिन पछि)

(क) तेस्रो गोडमेल

- * दोस्रो जोडमेल गरेको २०-२५ दिनपछि मकैमा धानचमरा निस्कने अवस्थामा बोटको नजिकै युरिया राख्वेर तेस्रो गोडमेल गर्नुपर्छ ।

(ख) तेस्रो टप ड्रेसिड

- * दोस्रो टप ड्रेसिड गरेको २०-२५ दिनपछि र तेस्रो गोडमेल गरे लगतै मकैमा धान चमरा निस्कने अवस्थामा मकैको बोटको (५-१० से.मी. को ढूरी) नजिकै युरिया राख्वेर तेस्रो टप ड्रेसिड गर्नुपर्छ ।

(ग) इयाड बनाउने कार्य

- * तेस्रो जोडमेल र टप ड्रेसिङ गरिसकेपछि मकैको विरुवाका सहायक जराहरुलाई पनि पुरिने जरी, पछि जाहर बोठहरु नठलोस् भन्नका लागि विरुवालाई माटोले उकेरा दिंदै इयाड बनाउने कार्य गरिन्छ ।

(घ) निकासा बनाउने

- * चौथो कृषि कार्य गर्दा प्रत्येक विरुवाको हारको बीचमा निकास बनाउनुपर्छ । यसले गर्दा अत्याधिक पानी परेको बेलामा बोट ढलनबाट बचाई विरुवाको जराहरु कुहिने समस्या आउन नदिन मदत गर्छ ।

७. सिंचाई : सिंचाई सुविधा उपलब्ध भएको अवस्थामा मात्र

मकै उत्पादनको लागि मकै छरेको ४०-४५ दिनसरम माटोमा उचित मात्रामा विस्थान हुनुपर्छ । त्यसैले, मकैमा धानचमरा निस्कने र दानाको विकास हुने अवस्थामा माटोमा चिस्थानको आवश्यकता पर्छ । यदि बाली लगाएको जज्जा सुरक्षा हुन जयो भने पहिलो जोडमेल जरेपछि र मकैको धानचमरा निस्कने अवस्थामा सिंचाईको आवश्यकता पर्दछ ।

८. गोडाई व्यवस्थापन

- * यदि उपयुक्त समयमा राग्नोसँग जोडमेल गरिएन भने अनावश्यक भारपातहरुले माटोमा भएको पोषण, सूर्यको प्रकाश, पानी लिने तथा मुख्य विरुवाको ठाउँ ओगट्ने हुँदा विरुवालाई आवश्यक पोषण तथा रवाई तत्वहरुको अपुग हुन गई विरुवा राग्नोसँग नबढ्ने र उत्पादन क्षमतामा कर्मी हुन गई क्षति बेहोर्नुपर्ने पनि हुन सक्छ ।
- * त्यसैले, मकै गोइने समयमा अनावश्यक भारहरुलाई राग्नोसँग हटाउनुपर्छ । यसले मकैको विरुवा राग्नोसँग बढ्न र हुर्क्न पाई राग्नो उत्पादन लिन सकिन्छ ।

८.१. मकैबालीमा हुने मुख्य भारहरु

- | | | |
|--------------|----------------|--------------|
| (क) काने भार | (ख) चित्रे भार | (ज) मोथे भार |
| (३) दुबो भार | (ड) गन्धे भार | |

८.२. भारपात नियन्त्रण गर्ने तरिका

- * खेती गर्नु भन्दा अगाडि नै मकै छर्ने जमिन राग्नोसँग जोतनुपर्छ ।
- * रोप्ने समयमा भारपातहरु हठाउनुपर्छ । मकै जोड्ने बेलामा मकैको विरुवाहरुलाई माटोले राग्नोसँग उकेरा दिनुपर्छ (रोपेको २०-२५ दिन पछि) ।
- * भार उर्वेल्दारवेरि भारलाई जरासहित उर्वेल्नुपर्छ । जस्तैः मोथे भार, यसलाई हठाउनका लाइ जरासहित उर्वेलेर हठाउनुपर्छ, र ती जरासहित उर्वेलिएका भारहरुलाई खेतबारीबाट टाढा लगेर जलाउने वा गाइने गर्नुपर्छ ।
- * मकै खेती गर्ने जज्ञा गर्नी औसममा जोत्यो भने बारीमा अएका भारहरु घामले ओइलिएर मर्छन् ।

८. प्रमुख रोग, कीरा र तिनको नियन्त्रण विधि

८.१. रोग र कीराले आक्रमण गर्ने प्रमुख कारणहरु

- * राग्नोसँग नकुहिएको जोबर मलको प्रयोग जनले ।
- * पहिलेका बालीहरुको अवशेष रहनाले ।
- * खेतबारीको राग्नो सरसफाइमा कमी हुनाले ।
- * वातावरणमा सापेक्षित आद्रता वा तापक्रम बढी भएमा हुसीजन्य रोग लाग्छ ।

८.२ प्रमुख कीरा र नियन्त्रण विधि

| रोग | लक्षण | नियन्त्रणका विधिहरू |
|---|---|---|
| <p>चित्र नं. १.२.१ :</p> <p>खुम्बे कीरा</p> <p>स्रोत : बाली संरक्षण निर्देशनालय, हरिहर भवन, ललितपुर</p>  | <p>माटो मित्र बसेर जराहरु खानछन् जसले गर्दा विरुवा बढ्न सकदैन र मर्छन् ।</p> | <ul style="list-style-type: none"> * राम्री खनजोत गरी कीरालाई समातेर नष्ट गर्ने । * काँचो गोबरको प्रयोग नगर्ने । * हमाल भोल- १ को प्रयोग गर्ने । * प्रत्येक वर्ष खुम्बे कीराको प्रकोप देखा परेमा मर्कै रवेतीको लागि तयार पारिने जमिनको दोस्रो जोताईको बेलामा (Meterhizium) २ के.जी. प्रति रोपनीका दरले माटोमा मिसाएर जोतनु पर्छ । * खुम्बे कीरा धेरै भएमा दोस्रो पटक भारपात उरवेलने बेलामा पनि माटोमा (Meterhizium) प्रयोग गर्न सकिन्छ । |
| <p>चित्र नं.१.२.२:</p> <p>गबारो कीरा</p> <p>स्रोत: बाली संरक्षण निर्देशनालय, हरिहरभवन, ललितपुर</p>  | <p>सुरुमा यिनीहरुले पात खानछन् र पछि विरुवाको डाँठ मित्र पसेर गुबो रवाएर नोतसान पुन्याउँछ ।</p> | <ul style="list-style-type: none"> * गबारो लागेको बोट रवेतबाट उरवेलेर हटाउने वा गाईवस्तुलाई खुवाउन पनि सकिन्छ । * हमाल भोल-२ एक भागमा एक भाग पानी मिसाई मर्कै बालीमा प्रयोग गर्ने । * मर्कैको बोट धुँडा जत्रो भएको अवस्थामा कार्वोषयुरान विषादी प्रत्येक बोटको वीच भागको धानचमरा पलाउने ठाउँमा ४-५ दानाका दरले राखिएने । |

८.३ प्रमुख रोग र नियन्त्रण विधि

| रोग | लक्षण | नियन्त्रणका विधिहरू |
|--|--|--|
|  <p>चित्र नं.७.३.१: घोगा कुहिने रोग स्रोत: जाइका परीयोजना</p> | <p>(फूजारियम रोग)</p> <p>घोगाको टुप्पोबाट रातो भई तलतिर सर्न थाल्दछ र पुरै घोगा नै कुहिन्छ ।</p> | <ul style="list-style-type: none"> * मकै रोप्नु अदि र मकै भाँचिसकेपछि रवेतबारीको राग्नो सरसफाई गर्नुपर्छ । * प्रत्येक तीन वर्षपछि मकै सहित अन्य बालीसँग बाली चक्र अपनाउनुपर्छ । * मकै समय भन्दा केहि चाँडै लगाएमा वर्षातको समय आउनु भन्दा अजाडि नै मकैका घोगाहरू पाक्छन् र यसले रोग नियन्त्रणमा सघाउ पुऱ्याउँछ । * मकै रवेती जरेको जर्जामा निकासको राग्नो व्यवस्था भएको हुनुपर्छ । |

| रोग | लक्षण | नियन्त्रणका विधिहरू |
|---|---|--|
| <p>चित्र नं.७.३.२: कालो पोके रोग स्रोत: जाइका परीयोजना</p>  | <p>(दुसीजन्य रोग) धानचमरा कालो भई लट्टा परेको जस्तो देखिन्छ । घोगामा दानाको सट्टा कालो बीजाणुको घुलोले भरिएको हुन्छ ।</p> | <ul style="list-style-type: none"> * माथि उल्लेख गरिए जस्तै गरी यो रोगको नियन्त्रण गर्ने सकिन्छ । * यदि यसको बारीमा कालोपोको देखियो अने उक्त पोकोलाई बारीमा नरवर्सने गरी प्लाष्टिकले राम्ररी बाँध्ने, र कालोपोको लाजेको यसको बोर्टे काटेर रवाल्टो रखनी जाइने वा जलाउने गर्नुपर्छ । |
| <p>चित्र नं.७.३.३: डाँठ कुहिने रोग स्रोत: जाइका परीयोजना</p>  | <p>(जीवाणुजन्य रोग) माटोकोसतहभन्दा माथि डाँठको दोस्रो आँख्ला नजिकैको भित्री भागको गुदीको रड्ग कालो रडमा बदलिन्छ, र डाँठ कुहिन गर्ई बोट ढल्नुको साथै फिँज जस्तो देखा परी कुहिएको गन्ध आउँछ ।</p> | <ul style="list-style-type: none"> * माथि उल्लेख गरिए जस्तै गरी यो रोगको नियन्त्रण गर्ने सकिन्छ । * रोगले सङ्क्रमण जरिसकेपछि कार्वफूरान (फूराडन ३५) रवेतबारीमा जवारोकोनियन्त्रणका लागि प्रयोग गर्नुपर्छ । |

| रोग | लक्षण | नियन्त्रणका विधिहरू |
|---|--|---|
|  <p>चित्र नं.७.३.४: दुसीजन्य रोग स्रोत: बाली संरक्षण निर्देशनालय, हरिहर भवन, ललितपुर</p> | <p>(दुसीजन्य रोग) पातहरु पहेंलिएर साजो हुन्छ, र पातमा धस्तहरु देखिवन्छ ।</p> | <ul style="list-style-type: none"> * बाली भित्र्याइसकेपछि र मकै छर्कु अधि खेतबारीको राङ्गो सरसफाई गनुपर्छ । * प्रत्येक ३ वर्षमा गर्हुँ सहित अन्य बालीसँग बाली चक्र अपनाउने । * रोग अवरोधक जात जस्तै: रामपुर कर्मपोजिट लगाउने । * बेमिस्टन दुसीनासक विषादी ७५% ३ ग्राम (एक चिया चर्चा) प्रति लिटर विषादी मिसाई छर्ने । |

१०. मकै बालीको अवस्था अनुसारको आई.पि.एम. विधिहरू

१०.१ वनस्पतिक र जैविक विषादी

कीराहरू र रोगहरूले पुन्याउने हानी नोकसानी नियन्त्रणको लागि विभिन्न प्रकारका विषादीहरूको प्रयोग हुँदै आएको छ । नेपालमा पनि यी विभिन्न रवालका विषादीहरू मध्य प्राकृतिक शबूहरूको प्रयोग जर्ने सिद्धान्तमा आधारित भएर यसको प्रयोग प्रचलनमा आइसकेको छ । जैविक विषादी भन्नाले रवासगरी, कीरा नियन्त्रणको लागि प्रयोग गरिने जीवित शूक्ष्म जीवाणुहरूबाट तयार गरिएको विषादी भन्ने बुझिन्छ ।

जैविक विषादीको प्रयोगबाट हुने मुख्य फाईदाहरू

- * जैविक विषादीले मानव स्वास्थ्यमा कम हानी पुन्याउने हुँदा यसको प्रयोग गर्दा पनि सञ्चालित हानीबाट सुरक्षित रहन सकिन्छ ।
- * जैविक विषादी वातावरण मैत्री भएकोले यो बाली संरक्षणको दीजो तरिका हो ।
- * जैविक विषादीले मित्र जीवहरूको संरक्षणमा सहयोग पुन्याउँछ ।

१०.२ वनस्पतिक वा जैविक विषादीको तयारी

क) माटो मुनी बसी दुःख दिने कीराहरूको व्यवस्थापनका लागि हमाल खोल-१ को वनस्पति तथा जडीबुटीहरू र तिनीहरूको मात्रा

| | |
|--|-------------|
| अ) सयपत्री फूलका पात तथा मुञ्छाहरू वा तीतेपाती वा असुरो वा नीम | -५०० ग्राम |
| आ) पिना (तोरी अथवा नीम) | - १ के.जी. |
| इ) खरानी | - ५०० ग्राम |
| ई) रातो पिरो खुसारी (फेस वा धुलो) | -५० ग्राम |
| उ) प्याज | -२०० ग्राम |
| ऊ) लसुन | -२०० ग्राम |
| ए) मट्टीतेल | -२० मि.लि. |
| ऐ) पानी | -६ लिटर |

माथिका वस्तुहरूलाई छुट्टाछुट्टै मसिनो हुने जरी काटेर पानीमा मिसाउने । यो वनस्पतिक विषादीलाई २४ घण्टाभित्र छरिसक्नुपर्छ, वा हावा नजाने गरी रारब्न सकेन्ना ३ दिन पछिसर्ग छर्न सकिन्छ । छर्ने समयमा यसमा मट्टीतेल मिसाई छर्नुपर्छ ।



चित्र नं.१०.२.१ : हमाल खोल बनाउन सामाजी तयार पार्दै किसान

स्रोत : जाइका परियोजना

ख) बोट बिरुवामा बसी दुःख दिने कीराहरुको व्यवस्थापनका लागि हमाल खोल-२ का वनस्पति तथा जडीबुटीहरु र तिनीहरुको मात्रा

| | |
|----------------------|------------|
| अ) असुरोको पात | -१ कें.जी. |
| आ) तीतेपाती | -१ कें.जी. |
| इ) बनमारा | -१ कें.जी. |
| ई) रिर्झे | -१ कें.जी. |
| उ) केतुकी | -१ कें.जी. |
| ऊ) सिस्नो | -१ कें.जी. |
| ए) गाई बस्तुको गहूँत | - ५ लिटर |
| ऐ) पानी | -१५ लिटर |

माथिका वस्तुहरुलाई राकोसँग साना साना दुक्हा हुने गरी काटनुपर्छ । एउटा प्लाष्टिकको इममा १५ लिटर जति पानी राख्ने, र उक्त वनस्पतिका दुक्हाहरुलाई पानी राखिएको इममा हुबाउने । त्यसमा ५ लिटर जति गाइबस्तुको गहूँत हाल्ने, र इमलाई हावा नछिर्ने गरी बन्द गर्ने । उक्त इमलाई घाम लागेको बेला दिउँसोमा घाममा राख्ने, र साँझ कोठा भित्र पनि राख्न सकिन्छ । ढक्कन खोलदा विषादीको रड जाढा रवैरो देरिए पछि र त्यसबाट पिरो कडा नमिठो जन्ध आउन थालेपछि उक्त विषादी तयार भयो भनी

जाननुपर्छ । त्यसपछि, उक्त वनस्पतिक विषादीलाई कपडाले छानेर १ भाग विषादीमा ३-४ भाग पानी मिसाई छर्क्न सकिन्छ । मौसम र महिना अनुसार २० देखिव ३५ दिन पछि उक्त विषादी वा हमाल झोल-२ तरकारी बालीमा प्रयोग गर्न सकिन्छ ।

बाली लगाउनु भन्दा १५-२० दिन अगाडि नै उक्त हमाल झोल बनाउनु पर्दछ, जसले गर्दा बाली विकास हुने वा रोग कीरा लाग्ने समयमा उक्त झोलको प्रयोग गर्न सकिन्छ । यदि तुरुन्तै हमाल झोलको प्रयोग गर्नु परेको रवण्डमा माथि उल्लेखित सामग्रीहरूलाई तातो पानीमा उमालेर, चिसो बनाई प्रयोग गर्न सकिन्छ ।



चित्र नं. १०.२.२ : हमाल झोल-२ बनाउँदै किसानहरू

स्रोत: जाइका परियोजना

११. उपभोगका लागि मकै भित्र्याउने

११.१. भित्र्याउने समय

* प्रयोगको उद्देश्य अनुसार मकै भित्र्याइएको हुन्छ । रवाय उपभोग गर्नका लागि मकै पूर्ण रूपमा पावनु भन्दा केही समय अगाडि देखिव नै भित्र्याउन सुरुवात गर्न सकिन्छ ।



चित्र नं. ११.१.१ : उपभोगका लागि मकै भाँट्टै किसान

स्रोत: जाइका परियोजना

११.२ भण्डारण: खाद्य उपभोगका लागि मकैको भण्डारण विधि

- * मकैको घोगाहरुलाई झुता बनाएर घरको छानामुनि राख्नौसँग घाम लाग्ने ठाउँमा झुण्डाएर वा धेरै भएमा बाहिर थाँक्रो बनाएर पनि राख्न सकिन्छ, तर यसरी राख्न्दा पानी परेको बेलामा भने भिज्नु भने हुँदैन ।



चित्र नं. ११.२.१ : मकैको झुता बनाएर भण्डारण गरेको

स्रोत : जाइका परियोजना

११.३ मकैको बीउ आफै उत्पादन गर्ने विधि

(क) मित्र्याउने समय

- * वर्षातिको समय सिद्धिसकेपछि भाँच्ने कार्य सुरु हुन्छ । जब मकैको रवोस्टाहरु सुकेर कालो वा रवैरो रङ्गका हुन्छन् र मकैका दानाहरु पनि सुकिसकेका हुन्छन् बीउको लागि मकै भाँच्नु पर्दछ ।
- * घाम लाजेको र पानी नपरेको दिनमा मकै मित्र्याउनुपर्छ ।
- * मकै भाँच्ने बेलामा दानाको तल्लो भाज (घोगासँग टाँसिएको) कोट्याएर हेदा कालो दाज देखिवन्छ, यो दागले मकै पाकेको जनाउँछ ।



चित्र नं. ११.३.१ पातन भन्दा अगाडिको अवस्था: बीउ उत्पादनका लागि बाली मित्र्याउन उपयुक्त समय नभएको



चित्र नं. ११.३.२ पुर्ण पाकेको अवस्था: मकैको बीउ उत्पादनका लागि बाली मित्र्याउने उपयुक्त समय

स्रोत : जाइका परियोजना

(ख) बीउ मित्र्याउनको लागि ठाउँ छनोट

- * बाह्र्य परागसेचन हुने कारणले गर्दा बीउको रूपमा हुने मकैका घोगाहरुलाई मकैबारीको बीचमा भएका बोटहरुबाट छनोट जारिएको हुनुपर्छ ।

(ग) बोटहरुको छनोट

- * न छोटो न अहलो मध्यम आकारका बोटहरुको छनोट गर्नुपर्छ ।
- * मकैका ढाँठहरु रवस्थ र कुनै पनि कीरा तथा रोगहरुले सङ्क्रमित नगरेको हुनुपर्छ ।
- * घोगाहरु बोटबाट ४५ डिग्रीको कोणमा ढलिकाएको मकैको बोटको छनोट गर्नुपर्छ ।
- * सबै मकै भाँच्नु भन्दा पहिले बीउको लागि बोट छनोट गरी घोगा भाँच्ने, र पछि अन्य

बोटहरुबाट घोगा भाँच्ने गर्नु पर्दछ ।

(घ) घोगाहरुको छनोट

- * एकैनासका र झोटा रवोस्टाहरु भएको मकैका घोगाहरुको छनोट गर्नुपर्छ ।
- * रवोस्टाहरुले पूर्ण रूपमा नढाकिएका र कुहिएका घोगाहरुलाई हटाउने ।
- * धेरै ठूला र धेरै साना दानाहरु (बीउहरु) भएका मकैका घोगाहरुलाई हटाउने ।
- * बीउको रूपमा एकैनासका दानाहरु छनोटको लागि घोगाको टुप्पो र फेदतिरको दानाहरुलाई हटाउनुपर्छ ।



वित्र नं. १७.३.३ : मकैको बीउ छनोट गर्ने विधि

(ङ) बीउ मकै भण्डारणको विधि

- * भुण्डियाइएको भुताहरुबाट घोगाको छनोट गरेर छोडाई २-३ पटकसरम सुकाउने, र बीउको सुरक्षित भण्डारणको लागि प्लास्टिकको बोतलमा राख्ने ।
- * बीउ भण्डारणको लागि दुई तीन वटा २ लिटरका प्लास्टिकका बोतलहरुको प्रयोग गर्न सकिन्छ । एउटा २ लिटर प्लास्टिकको बोतलमा ६००-७०० ग्राम बीउ भण्डारण गर्न सकिन्छ ।
- * कीरा नियन्त्रणका लागि बोझोको धुलो १ ग्राम (आधा चम्चा), वा नीमको धुलो वा तीते पातीको धुलो आदिको प्रयोग गर्न सकिन्छ ।



कम्पोष्ट मल

संकेती प्रतिवेद्धा

भाग १ : गोबर मल (गोठेमल)

१. परिचय

साधारणतया: नेपालका कृषकहरुले बालीविरुवाका लागि प्राङ्गारिक मलको रूपमा गाईबस्तुको गोठबाट सङ्कलन गरेको गोबर मलको प्रयोग गर्ने चलन छ ।

जाई वस्तुको गोबर, जहुँत, खेर फालिएका दाना, घाँसपात र सोतर जस्ता वस्तुलाई सङ्कलन गरी कुहाएर बनाईएको मललाई गोबर मल भनिन्छ । गोबर मल नेपालमा प्रयोग जारिने प्रमुख प्राङ्गारिक मल हो ।

तर, नेपालका प्रायः किसानहरुले आफ्नो खेतबारीमा राम्ररी नपाकेको गोबर मल प्रयोग गरिरहेका हुन्छन् । राम्ररी नपाकेको गोबर मलबाट यमोनिया जस्तो हानिकारक ज्याँस उत्पन्न हुन्छ, जसले गर्दा बोटबिरुवाहरु ओइलाउने र बीउको उमारशक्तिमा बाधा आउने जस्ता समस्या उत्पन्न हुन्छ । नपाकेको गोबर मलले माटोमा पानी र मल अद्याउने शक्तिलाई बढाउँदैन । नपाकेको गोबर मलमा क्षारपातका बीउहरु हुन्छन्, जसले गर्दा खेतबारीमा क्षारपातको समस्या देखा पर्दछ ।

बोटको वृद्धिमा उत्पन्न हुने विभिन्न प्रकारका समस्यालाई राम्ररी पाकेको गोबरमलको प्रयोगले समाधान गर्न सकिन्छ ।

२. राम्ररी पाकेको गोबर मलको प्रयोगले हुने फाईदाहरु

२.१ माटोको उत्पादन क्षमतामा सुधार

- * राम्ररी पाकेको गोबर मलले माटोमा पानी र मललाई अद्याउने शक्तिको वृद्धि गर्द । यसले माटोलाई रुकुलो बनाई राम्ररी हावा खेलन मद्दत गर्द, । त्यसैगरी, माटोमा पानीको निकाश सजिलै जर्न सक्ने क्षमताको पनि विकास गर्द, र यस्तो प्रकारको माटो बोट विरुवाको वृद्धि र विकासको निमित्त एकदर्गै राम्रो मानिन्छ ।
- * राम्ररी पाकेको गोबर मलको प्रयोग गर्नाले यसमा अष्टका रवाई तत्वको केही भाग सिधै बोटबिरुवालाई उपलब्ध हुन्छ भने बाँकी भाग लामो समयसरम माटोमा नै रहेर बोटबिरुवालाई लामो समयसरम प्रदान गरिरहन्छ ।
- * गहुँतलाई खेर जान नादिनको लागि गहुँत राम्ररी सोस्ने सोतरहरुको प्रयोग गर्नुपर्छ

। यस्ता वस्तुहरू नभएमा हामीले जहुँत सङ्कलनको लागि प्लास्टिक वा सिमेन्टले बनाएका संरचनाहरूमा छुटै सङ्कलन जरी जहुँतलाई मलको रूपमा प्रयोग जर्न सकिन्छ ।

- * राम्ररी पाकेको जोबर मलको प्रयोग जर्नाले रासायनिक मलको प्रयोगमा कर्मी ल्याई पैसा पनि जोगाउन सकिन्छ ।

तालिका २.१:

गोबर मलमा पाइने वस्तुहरू र तिनमा हुने खाद्य तत्वको मात्रा

| वस्तुहरू | नाईट्रोजन (%) | फस्फोरस (%) | पोटास (%) |
|-------------|---------------|-------------|-----------|
| धानको पराल | ०.४२ | ०.२० | ०.४५ |
| गाईको गोबर | ०.७१ | ०.६० | ०.७४ |
| सुइगुरको मल | १.३५ | १.९४ | १.०५ |

स्रोत : कृषि, बन तथा मत्स्य मन्त्रालय, जापान २०००

२.२ बोटविरुवाको लागि स्वस्थ

- * राम्ररी पाकेका जोबर मलमा भारपातका बीउ, बोटविरुवामा रोज लगाउने हुसी, जिवाणु र परजीवि रहन सक्दैन ।
- * जोबर मल कुहाउने बेलामा वा तयार गर्ने बेलामा ५५ डिग्री सेल्सियस देखि ६५ डिग्री सेल्सियससम्मको तापक्रम भएमा बोटविरुवा र जनावरहरूलाई हानि गर्ने शूक्रम जीवहरू जस्तै हुसी, जीवाणु र परजीविहरू नष्ट हुन्छन् ।

२.३ प्राङ्गारिक पदार्थलाई टुक्राउने साधन

- * जोबर मल बनाउने प्रक्रिया प्राङ्गारिक पदार्थलाई सरल रूपमा टुक्राउने साधन हो ।
- * जोबरमल कुहिने बेलामा उत्पन्न भएको तापक्रमले सौतरहरूमा (पराल, घाँसपात, भारपात आदि) भएको जटिल तत्वहरूलाई सरल तत्वहरूमा परिणत गर्छ, जुन रवेतबारीमा प्रयोग गरेपछि बोटविरुवाले सिद्धै लिन सक्छन् ।

३. गोबरमल बनाउनको लागि चाहिने वस्तुहरू

- * जनावरको मल : गोबर, जहुँत ।
- * सौतरको रूपमा प्रयोग गरिने वस्तु : पराल, काठको धुलो, सुकेका पातहरू (पत्कर) आदि ।

४. गोबर मल बनाउनको लागि ठाउँ

राम्ररी कुहिएको गोबर मल सड्कलन गर्न र बनाउनको लागि निम्नानुसार ठाउँ हुनुपर्छ :

- * जनावरको जोठको नजिक ।
- * वर्षाको पानीको निकास भएको ठाउँ ।
- * सजिलै हेरचाह र निरीक्षण गर्न सकिने ।
- * राम्ररी पाकेको गोबर मल बनाउनको लागि दुई वटा ठाउँ निरन तरिका अपनाएर छनोट गर्नु पर्दछ ।
 - ↗ मल थुपार्ने प्रथम स्थल
 - ↗ मल थुपार्ने दोस्रो स्थल

(क) मल थुपार्ने प्रथम स्थल

- * जाईभैसीको गोबर, गहुँत र सोतरलाई जोठ नजिकैको जमिनको सतहमा दिनदिनै सड्कलन गर्नुपर्छ ।
- * प्रायः जाई जोठको नजिक टमि. x २ मि. x १ मि. क्रमशः लर्बाई चौडाई र उचाई भएको खाडल खविन्छ, तर ठाउँ र जनावरको सङ्ख्या अनुसार खाडलको लर्बाई चौडाई र उचाई फरक पर्न सक्छ ।
- * मल (गोबर र सोतरलाई) २ महिना सरम एउटै खाडलमा थुपार्ने जानुपर्छ, र त्यसपछि त्यो मललाई अर्को २ महिनासरम राम्ररी पावनको लागि त्यतिकै छोइनु पर्छ र त्यो बेलामा मललाई अर्को ठाउँमा थुपार्ने कार्य गर्नु पर्छ ।



चित्र नं. ४.१ : गोबर मल निकाल्दै किसान

स्रोत : जाइका परियोजना

(ख) राम्ररी पाकेको गोबरमल बनाउनको लागि दोश्रो सड्कलन क्षेत्र

- * दुई महिनासरम एउटा खाडलमा मल थुपारे पछि अब अर्को त्यस्तै खालको खाडलमा

मल थुपार्न सुरु गर्नुपर्छ ।

- * पहिलो खाडलमा जस्तै गरी यो खाडलमा पनि २ महिना सर्वम अल थुपार्ने र अर्को २ महिना मललाई राम्रारी पावनको लागि छोड्ने गर्नुपर्छ ।
- * उपलब्ध ठाँउ अनुसार दोझो खाडलको लम्बाई, चौडाई र उचाई फरक पर्न सक्छ ।
- * सरभव भएसर्वम अल थुपार्ने ठाँउ वरिपरि पर्वालले धेरेको र कालो प्लास्टिक, काठ वा परालले छाएको हुनुपर्छ, जसले मललाई सिधै घाम र पानीबाट जोगाउछ । मलमा भएको खाद्य तत्वलाई जोगाउनको लागि यसलाई घाम र पानीबाट जोगाउन अत्यन्त जरुरी हुन्छ ।)



चित्र नं. ४.२ छाप्रो बनाएर राखिएको जोठे मल
स्रोत : जाइका परियोजना

(ग) गोबरमल सङ्कलन र प्रयोग गर्ने तरिका

- * ताजा जोबर र सोतरलाई गोठबाट दिन दिनै सङ्कलन गर्ने, र मल थुपार्न बनाईका पहिलो खाडलमा हाल्ने । त्यसरी, मललाई २ महिनासर्वम एउटै खाडलमा हालिरहने, र अर्को २ महिना सुख्ख्वा पात, पराल वा प्लाष्टिकले छोपेर राम्रारी कुहिनको लागि छोड्ने ।
- * पहिलो खाडल भेरेर छोपिसकेपछि जोबर र सोतरलाई अर्को खाडलमा सङ्कलन गर्ने ।
- * त्यसैगरी, अर्को खाडलमा पनि २ महिना सर्वम जोबर र सोतरहरुलाई सङ्कलन गर्ने र पहिलो खाडलमा जस्तै गरी सुख्ख्वा पात, पराल वा प्लाष्टिकले छोपेर २ महिनासर्वम कुहिनको लागि छोड्ने ।
- * दोझो खाडलमा मल सङ्कलन गरिरहेको बेलामा नै पहिलो खाडलका मलहरु सङ्किनेका हुन्छन् । यी राम्रारी पाकेका जोबरमललाई खाडलबाट छिक्रेर खेतबारीमा प्रयोग गर्न सकिन्छ, र खाली भएको खाडलका पुनः जोबर र सोतरहरुलाई सङ्कलन गरी पहिलाकै जस्तो प्रक्रिया अपनाउन सकिन्छ । यसरी हामीले राम्रारी पाकेको जोबर मल वा जोठे मल प्राप्त गर्न सक्छौं ।

४. गोबरमललाई राम्ररी कुहिनको लागि आवश्यक अवस्थाहरू

राम्रो गोबर मल बनाउनको लागि मल राम्ररी कुहिएको हुनुपर्छ । राम्ररी पाकेको गोबर मल बनाउनको लागि मल बनाउने समयमा निरन कुराहरुमा ध्यान दिनु पर्छ :

- * गोबर र सोतरलाई थुपारिसकेपछि गोबरमलको विस्थान ५०-६५% जति बनाउनु पर्छ । हामीले हातमा मललाई लिएर निचार्दा हात भिज्यो भने ठिक्कको विस्थान छ भन्ने कुरा बुझिन्छ । यदि ५०-६५%भन्दा कम विस्थान भएमा मलमा पानी छर्क्नु पर्छ भने विस्थान बढी भएमा मललाई छोपेको वस्तुहरु हटाई १-२ दिन छायाँमा सुकाउनु पर्छ ।
- * गोबर थुपारिएको २-३ हप्तामा (गर्मीमा १ हप्तामा) गोबरमलको तापक्रम लगभग ७० डिग्री सेल्सियस जतिको हुन्छ, जुन राम्ररी पाकेको गोबर मल बनाउनको लागि राम्रो मानिन्दैन । त्यसैले, थुपारिएको गोबरमललाई हरेक ६० डिग्री सेल्सियसमा २-३ पटक ओल्टाईफल्टाई गर्नु पर्छ । गोबरमल भित्र हात हाल्दा पोल्ने भयो भने ६० डिग्री सेल्सियस भएको अनुमान गर्न सकिन्छ ।
- * मललाई पानी र घामबाट जोगाउनको लागि सुकेका पात, प्लाष्टिक, पराल वा माठोले छोप्नुपर्छ ।
- * पहिलो रवाडल भरिएको २ महिनापछि त्यहाँ भएको मलहरु प्रयोग गर्न योज्य हुन्छ ।

५. गाईबस्तुको पिसाब सङ्कलन र यसका फाईदाहरू

५.१ गाईबस्तुको पिसाबको सङ्कलन

- * पिसाबलाई छुटौ वा गोबरमलसँग मिसाएर प्रयोग गर्नको लागि निरन तरिका अपनाई सुरक्षित साथ सङ्कलन गर्न सकिन्छ :
 - ↗ पिसाबलाई सङ्कलन गर्नको लागि जोठको भुई प्लाष्टर गरेको हुनुपर्छ ।
 - ↗ पहिला पिसाबलाई सङ्कलन गर्नको लागि सिमेन्टको द्याइकी बनाउने र पाइपबाट त्यहाँ जर्मा भएको पिसाबलाई प्लाष्टिकको द्याइकिमा लजेर हाल्नुपर्छ ।
 - ↗ जोठको एउटा कुनामा रवाडल बनाएर पनि पिसाबलाई सङ्कलन गर्न सकिन्छ ।



वित्र नं. ६.१.१ पाइपदारा सडकलन गरिएको
बर्तुको पिसाव
स्रोत : जाइका परियोजना



वित्र नं. ६.१.२ साल्डोगा सडकलन गरिएको
बर्तुको पिसाव
स्रोत : जाइका परियोजना

६.२ गाईवस्तुको पिसाबको फाईदाहरू

- * जोबरमा भन्दा पिसाबमा ३ गुणा बढी नाईट्रोजन भएको कारणले यसलाई छुटै सङ्कल गरी मलको रूपमा प्रयोग गर्न सकिन्छ ।
- * बोटविरुवामा लाञ्जे रोग तथा कीराहरु नियन्त्रण गर्न पिसाबलाई पनि प्रयोग गर्न सकिन्छ । यसको लागि १ भाग पिसाबमा ४-५ भाग जति पानी मिसाएर ५-७ दिनको अन्तरमा छर्नु पर्छ ।
- * यसको प्रयोगले रासायनिक र विषादी मलको प्रयोगमा कमी आउँछ, जसले गर्दा उत्पादनमा लाञ्जे रखचमा पनि कम हुन्छ ।
- * पिसाबलाई छुटै सङ्कलन गर्नाले जोठ सफा र सुख्खा भईरहन्छ ।
- * पिसाबलाई पानीसँग मिसाएर रवेतबारीमा मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

७. गोबरमल बनाउँदा ध्यान दिनु पर्ने कुराहरू

- * मललाई हल्का बनाउनको लागि घाममा सुकाउन हुन्ज किनकि घाममा सुकाउदा मलमा भएको रवाई तत्व नष्ट हुन्छ ।
- * जोबरमललाई रवेतबारीमा लागो समयसरम थुप्रो बनाएर राख्नु पनि हुँदैन । यसले मलको रवाई तत्वलाई नष्ट पार्दछ ।
- * जोबर मललाई सानो सानो थुप्रोमा रवेतबारीमा राख्नु भन्दा छउटै ठाउँमा ४-५ डोका जति मल थुपारेपर पराल, सुख्खा पात र प्लाष्टिकले छोपेर राख्नु पर्छ, जसले गर्दा मलमा भएका रवाई तत्वलाई संरक्षण गरेर राख्न सकिन्छ ।



चित्र नं. ७.१ : घासागा सुकाइएको गोबर मल
(गलत तरिका)
स्रोत : जाइका परियोजना



चित्र नं. ७.२ : खेतबारीमा स-सालो थुप्पो बलाई
राखिएको मल (गलत तरिका)
स्रोत : जाइका परियोजना



चित्र नं. ७.३ : २ देखि ५ डोका मल एकै ठाउँमा राखेर सुकेको पात र गाईबोले छोपेको
सही तरिका)
स्रोत : जाइका परियोजना

भाग ३ : कम्पोष्ट मल

८. परिचय

- * जोबरमलको सद्वामा हामीले कर्मपोष्ट मल पनि बनाउन सक्छौं ।
- * गाईभैसी नपालेका कृषकहरुका लागि कर्मपोष्ट मल बनाउनु राङ्गो उपाय हुन सक्छ ।
- * पराल, घाँस, पात, स्थाउला, बोटविरुवाको अन्य भागहरु, भान्साबाट निर्सकेका कुहिने वस्तुहरु र त्यस्तै अन्य कुहिने वस्तुहरुलाई राङ्गरी कुहाएर बनाएको मललाई कर्मपोष्ट मल भनिन्छ । सरभव भएमा यसमा जोबर पनि मिसाउँदा राङ्गो हुन्छ ।
- * कर्मपोष्ट मल प्रायः रवाडल वा थुप्रोमा करचा पदार्थलाई तह मिलाएर राखेर जाटो वा प्लाष्टिकले छोपी बनाइन्छ । जीवाणुको विकास र मललाई राङ्गरी कुहाउनको लागि बीचमा काठको लौरी वा बाँस राखिन्छ ।
- * हामीले मलको भित्र हात छिराउँदा एकदमै तातो महसुस हुनुपर्छ । यो बेलामा मलको तापक्रम ५०-६० डिजी सेलिसयससरमको हुन्छ ।
- * मल चाँडै कुहाउनको लागि घाँस, पराल वा अन्य करचा पदार्थहरु राखिएको हरेक तहमा जीवाणु झोल छर्क्करुपर्छ ।

९. कम्पोष्ट मलका फाईदाहरु

- * माटोको उर्वराशिकि बढाउनको लागि आवश्यक रवाय तत्वहरु प्रदान गर्छ ।
- * माटोको पानी सोरन सर्वने शक्तिको वृद्धि गर्छ ।
- * माटोको ऐतिक, रासायनिक र जैविक गुणको विकास गर्छ ।
- * माटोमा हावा रखेल्ने र पानीको सञ्चालनमा वृद्धि हुन्छ ।
- * मललाई माटोमा बढी समयसरमको लागि रास्न सकिन्छ ।
- * माटो भित्रका शूक्रम जीवाणुका क्रियाकलापहरुलाई वृद्धि गर्दा, जसले गर्दा माटो नरम हुन्छ र माटोको उर्वराशिकिमा पनि वृद्धि हुन्छ ।
- * कर्मपोष्ट मललाई आफ्नो पाएक परेको जज्ञामा बनाउन सकिन्छ, जसले गर्दा रखेतबारीमा मल सजिलैसँग लान सकिन्छ ।

१०. कम्पोष्ट मल बनाउनको लागि आवश्यक वस्तुहरू

- * फालिएका पराल वा धाँसहरू ।
- * भारपात, रुखबाट झरेका पातहरू ।
- * कलिला बोटको जरा र डाँठ ।
- * गाईवस्तुको जोबर र गहुँत ।
- * आन्साको कुहिने फोहरहरू (फालेका खाना, तरकारी) ।
- * चुन, खरानी, युरिया आदि ।

११. कम्पोष्ट मल बनाउने ठाउँ

- * खेतबारीबाट नजिकैको ठाउँ ।
- * वर्षको पानीको निकास भएको ठाउँ ।
- * सजिलै हेरचाह र निरीक्षण गर्न सकिने ठाउँ ।

१२. कम्पोष्ट मल बनाउने तरिका

१२.१ खाडलमा कम्पोष्ट मल बनाउने प्रक्रिया

(क) खाडल खन्ने वा तयार गर्ने

- * मल बनाउन प्रयोग गरिने वस्तुहरूलाई सुकन नदिनको लागि जर्मी याममा भन्दा जाडो याममा खाडल निर्माण गर्नु राम्रो हुन्छ ।
- * खाल्डोको लर्म्बाई आफूले चाहे वा आवश्यकता अनुसार राख्न सकिन्छ भने जहिराई १ मिटर भन्दा बढी राख्नु हुँदैन ।

(ख) खाडल भर्ने

- * कर्म्पोष्ट मल बनाउनको लागि जर्मा गरिएको कट्चा पदार्थलाई खाडल मित्र तह मिलाएर राख्ने ।
- * खाल्डोमा कट्चा पदार्थहरू भर्दै जाँदा बीचको भागमा काठको वा बाँसको लौरीलाई राख्नुपर्छ ।
- * कट्चा पदार्थहरू मिलाएर राखेको हरेक तहमा पानी छर्नने, जसले राम्रो कर्म्पोष्ट मल बन्न मद्दत गर्छ ।

- * हरेक तहको नाप १५-२० से. मि. (१-१.५ बिता) हुनुपर्छ ।
- * मललाई राम्ररी कुहाउनको लागि हरेक तहमा सुकेका पातहरु, हरियो स्थाउला, जोबर, पानी (२-३ लिटर पानी प्रत्येक तहमा), चुन (१००-२०० ग्राम प्रत्येक तहमा), जीवाणु झोल (एक लिटर जीवाणु झोल र १०-१५ लिटर पानीको मिश्रण बनाई लगभग १ लिटर प्रत्येक तहमा छर्नने) र जड्गलको माटो (२-३ किलो प्रत्येक तहमा) जस्ता वस्तुहरु राख्न सकिन्छ ।
- * जीवाणु झोल, जोबर, चुनको पाउडर, गहुँत नभई नहुने वस्तुहरु होइनन् तर यी वस्तुहरुले राम्ररी कुहिएको मल बनाउन मदत गर्छ ।
- * चुनको पाउडरले मलमा अठिलयपन हुनबाट जोगाउँछ र जीवाणुका क्रियाकलापहरुमा पनि वृद्धि गर्छ । त्यसैजरी, जड्गलको माटोले जीवाणुको सङ्ख्यामा वृद्धि गर्छ ।
- * कर्मपोष्ट बनाउनको लागि राखिएको कच्चा पदार्थको बीचमा गहुँत र जोबरलाई राख्दा कर्मपोष्टको जुणस्तरमा वृद्धि हुन्छ ।
- * कच्चा पदार्थलाई खाडलमा थिचेर राख्नुपर्छ, जसले गर्दा ती पदार्थहरु चौडै कुहिन्छन् ।

(ग) हावा सञ्चालनको लागि बाँसको प्रयोग

- * जाडो र सुख्ख्या याममा चिस्थानबाट जोगाउनको लागि कर्मपोष्ट मललाई खाल्डोमा तयार गर्नु पर्छ ।
- * खाल्डो मित्र एकदमै तातो भएमा (७० से भन्दा आधि), कर्मपोष्ट मल बिग्रिन्छ र जीवाणुहरु पनि मर्ने गर्दछन्, जसले गर्दा कम जुणस्तर भएको कर्मपोष्ट मल तयार हुन्छ । त्यसैले, तापक्रमलाई ६० डिग्री सेलिंसयससरम कायम गर्नको लागि कर्मपोष्ट बनाउने खाडल मित्र बाँस वा काठको लौरीलाई राख्नु पर्छ ।
- * बाँस वा काठको लौरीलाई तापक्रम कायम गर्न वा राम्ररी हावा आवात जावत हुनको लागि हरेक हप्तामा हातले हल्लाउने गर्नु पर्छ, जसले गर्दा ३-४ महिनामा राम्ररी पाकेको मल निर्माण हुन्छ ।

(घ) माटो वा प्लाष्टिकले छोप्नु

- * कच्चा पदार्थहरु हालेर भरिसकेपछि खाल्डोलाई माटोले छोप्नुपर्छ ।
- * यसले कर्मपोष्ट मललाई वर्षा, घाम र रावाय तत्व नष्ट हुनबाट जोगाउनुको साथै त्यसबाट निरक्ने जन्धलाई पनि फैलन दिँदैन ।

खालडोमा कर्मपोष्ट मल बनाउने तरीकालाई ऋमबद्ध रूपमा वित्रण गरिएको



चित्र नं. १२.७.१
कर्मपोष्ट मल बनाउनको लागि खालडो खविन्दै



चित्र नं. १२.७.२
खालडोबाट लाठो ठिक्करदै किसान



चित्र नं. १२.७.३
कर्मपोष्ट मल बनाउनको लागि कच्चा पदार्थ रासन तयार गएको खाडल



चित्र नं. १२.७.४.
कर्मपोष्ट मल बनाउनको लागि कच्चा पदार्थहरू खाडलमा हालिदै



चित्र नं. १२.७.५.
बौंसको लौरीलाई बीचगा सखेर कच्चा पदार्थहरूलाई थिएदै



चित्र नं. १२.७.६.
मल बनाउनको लागि पानी छक्कै



रित्र नं. १२.७६
कच्चा पदार्थलाई कुहाएर मल बनाउनको लागि
प्लाइकले छोपिएको



रित्र नं. १२.७८
राश्वरी पाकेको कर्मपोष्ट मललाई निरीक्षण गरिएको



रित्र नं. १२.७९
कर्मपोष्टलाई पलटाउदा यसको अवस्थाको निरीक्षण
गरिएको



रित्र नं. १२.८०
कृषकले राश्वरी पाकेको गोबर मल बारीमा हारगा हाल्दै

स्रोत: जाइका परियोजना

१२.२ थुप्रो कर्मपोष्ट मल बनाउने प्रक्रिया

(क) थुप्रो बनाएर कर्मपोष्ट मल बनाउदाका अवस्थाहरू

- * खाडल नबनाईक्कन जमिनको सतहमा थुप्रो बनाएर पनि कर्मपोष्ट मल तयार जर्न सकिन्छ । वर्षा याममा धेरै पानीले गर्दा मल कुहिने हुनाले यो प्रक्रियाद्वारा कर्मपोष्ट मल तयार पारिन्छ ।
- * निकासको व्यवस्था भएको अलि भिरालो जग्गामा थुप्रो बनाउँदा रास्तो हुन्छ ।
- * कामदार र समयको अभाव भएको ठाउँमा यो प्रक्रियाद्वारा कर्मपोष्ट मल बनाउनु उचित हुन्छ ।


(ख) जमिनको सतहमा थुप्रो बनाएर कर्मपोष्ट मल बनाउने प्रक्रिया

थुप्रो बनाएर कर्मपोष्ट मल तयार गर्दा निम्न प्रक्रियाहरु अपनाउनु पर्दछः

- * खाडल नबनाईक्कन स्थाउला, पराल, धौंस, भकारपात, पातपतिङ्गर जस्ता कच्चा पदार्थहरुलाई तह मिलाएर जमिनको सतहमा थुप्रो बनाउने ।
- * पराल, धौंस, स्थाउला, पातहरु सबैको छुट्टा छुट्टै तह मिलाएर राख्ने । हरेक तहको बीचमा जोबर, माटो वा चुनहरु राख्ने र पानी झँगै जीवाणु झोललाई पनि छर्क्ने ।
- * थुपारिएका पदार्थहरुलाई चाँडै वरुहाउनको लागि अलि बढी थिट्नुपर्छ ।

(ग) थुप्रो बनाएर कर्मपोष्ट मल बनाउनको लागि काठ वा बाँसको फ्रेमको प्रयोग

- * कर्मपोष्ट मल बनाउन तयार पारिएका वस्तुहरुलाई काठ वा बाँसको फ्रेममा हाल्ने र थुप्रोलाई वरिपरि काठ वा बाँसको फ्रेमले घेर्न सकिन्छ ।
- * काठ वा बाँसको फ्रेमलाई आवश्यकता अनुसार तूलो सानो बनाउन सकिन्छ, तर यसको उचाई भने १-१.३ मिटरको हुनुपर्छ ।



चित्र नं. १२.२.१ थुप्रो प्रक्रियाद्वारा कर्मपोष्ट मल बनाउनको लागि काठ वा बाँसको फ्रेम
स्रोत : जाइका परियोजना

(घ) थुप्रो बनाएर कर्मपोष्ट मल बनाउनको पल्टाई

- * हामीले कर्मपोष्ट मल बनाउनको लागि थुपारिएको वस्तुहरुको २० से.मि. जति मित्र हात हालेर छान्दा एकदरै तातो भएको अवस्थामा ६०-६५ से. तापक्रम भएको अनुमान लगाउन सकिन्छ र सोही अवस्थामा कर्मपोष्ट मललाई पल्टाउने कार्य गर्नुपर्छ ।
- * कर्मपोष्टमल मित्रको तापक्रम एकदरै धेरै भयो भने (लगभग ७० से. भन्दा भाष्ठि) त्यसले मललाई बिगार्छ, र जीवाणुहरु बाँच्न सक्दैनन् । कर्मपोष्टको गुणस्तरमा पनि ह्रास आउँछ । त्यसैले, कर्मपोष्ट मललाई समयरै पल्टाउनुपर्छ ।

- * मल बनाउँदा उत्पन्न हुने अधिक तापक्रमलाई नियन्त्रण गर्नको लागि अर्को ठाउँमा मल सार्ने र मललाई पल्टाउने कार्य गरेर राम्ररी पाकेको कर्मपोष्ट मल बनाउनको लागि मुख्य फ्रेमसँगै अर्को फ्रेम बनाउँदा एकदमै राखो हुन्छ ।

(क) कर्मपोष्ट मल पल्टाउने समय

- * कर्मपोष्ट मल भित्रको तापक्रम ६० डिग्री सेलिसयस हुँदा मललाई पल्टाउनुपर्छ । हामीले मल भित्र हात हाल्दा एकदमै पोल्ने तातो अघमा ६० डिग्री सेलिसयस तापक्रम छ भन्ने कुरा बुझ्नुपर्छ । समयमा मल पल्टाउने कार्य गर्नको लागि हरेक हप्तामा मलको तापक्रम नाप्नुपर्छ ।

१३. राम्ररी पाकेको कर्मपोष्ट मलर गोबर मलको पहिचान

- * मल जब राम्ररी कुहिन्छ र कालो रड्गमा परिणत हुन्छ ।
- * मल बनाउनको लागि प्रयोग गरिएको वस्तुहरूले आफ्नो पुरानो रूप गुमाएर नचिनिने रूपमा परिणत हुन्छन् ।
- * मललाई हातमा राख्दा ठाँसिदैन ।
- * मलमा गन्ध कर्न हुन्छ ।

सन्दर्भ सामाग्री

- Agriculture Information and Communication Center, 2016. Agriculture Diary. Hariharbhawan, Kathmandu.
- Joyce A. et al., n.d. Protein Composition of Dent, waxy and high amylose corns (Retrieved from www.aaccnet.org/publication/backissues/1967/documents/chem44-160.pdf).
- Karki , TB et al., 2014. Studies on the conservation agriculture based practices under maize (zea mays L) based system in the hills of Nepal . International Journal of Applied Science and biotechnology, vol- 2 (2) , June , 2014.
- Manandhar, Chaudhari, Paudel, Degal and Upadhyaya. Maize Seed Production Technology. Nepal Agriculture Research Council Regional Research Council. Tarahara, Sunsari.
- National Seed Committee, 2009. Several Crop Species Grown in Nepal. National Seed Committee, Hahriharbhawan.
- Paudel, Adhikari. Problems in Maize Production in Nepal and Research Priority. Kathmandu: National Agriculture Research Centre.
- Pokhrel, Sapkota. Community Maize Seed Technology (in Hilly and mountain region). Crop Science Division.



थप जानकारीको लागि

जिल्ला कृषि विकास कार्यालय, गोरखा
संरपक नं. : + ९७७ ६४ ८२०११३
इमेल : gorkhadado@yahoo.com

जिल्ला कृषि विकास कार्यालय, सिनधुपालचोक
संरपक नं. : + ९७७ ९९ ६२०१२५, ६२०३८०
इमेल : dadosindhu@gmail.com